

## औरही गाउँपालिका स्थानीय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७४

कार्यपालिकाबाट स्वीकृत मिति : २०७४/११/०६

प्रस्तावना :- गाउँपालिकाको समग्र स्रोत परिचालन, व्यवस्थापन एवम् काम कारवाहीमा कार्यकुशलता र प्रभावकारिता अभिवृद्धि गर्ने प्रयोजनका लागि नेपाल सरकार एवम् विकास साभेदारबाट गाउँपालिकालाई प्राप्त हुने सबै प्रकारका अनुदान, गाउँपालिकाको आन्तरिक आय, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम लगायत गाउँपालिकाको कोषमा प्राप्त हुने सबै प्रकारका स्रोत तथा स्थानीय स्रोत साधनलाई एकीकृत र समन्वित गरी गरिब, महिला, बालबालिका तथा सामाजिक, आर्थिक दृष्टिकोणबाट पिछडिएका वर्ग र समुदाय एवम् क्षेत्रको समेत पहुँच र स्वाभिमत्त्व रहने गरी सन्तुलित तवरबाट स्थानीय सेवा प्रवाह एवम् विकास निर्माण कार्य र शासन प्रक्रिया जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दीगो र गुणस्तरयुक्त गराउँदै स्थानीयस्तरबाट नै गरिबी न्यूनीकरण र दीगो विकासको अवधारणालाई संस्थागत गर्ने कार्यमा सहयोग पुऱ्याउन नेपालको सविधानको धारा २२९, उपधारा २ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६९ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी स्थानीय सरकारबाट "औरही गाउँपालिका स्थानीय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७४" तर्जुमा गरी लागू गरिएको छ।

### परिच्छेद - १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ :

(१) यस कार्यविधिको नाम "औरही गाउँपालिका स्थानीय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७४" रहेको छ। (२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :

(क) "आन्तरिक आय" भन्नाले ऐन, नियमावली र गाउँपालिका आर्थिक प्रशासन नियमावली बमोजिम गाउँपालिकाको गाउँसभाबाट स्वीकृत दरमा गाउँपालिकाले लगाएको स्थानीय कर, शुल्क, सेवा शुल्क, दस्तुर, धिकी, स्रोत उपयोग, निकासी कर र भाडा बापत उठाएको आम्दानी सम्झनु पर्छ।

(ख) "आयोजना" भन्नाले कुनै भौगोलिक क्षेत्र वा कार्यक्षेत्रमा निश्चित अवधि र लगानी रकम लोकी निर्धारित उद्देश्य प्राप्तिका लागि तयार गरिएको व्यवस्थित क्रियाकलाप सम्झनु पर्छ।

(ग) "उपभोक्ता समिति" भन्नाले आयोजनाबाट प्रत्यक्ष लाभ पाउने व्यक्तिहरूको समूहले कुनै आयोजना निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मत सम्भार गर्नको लागि आफूहरू मध्येबाट निश्चित प्रक्रिया बमोजिम गठन गरेको समिति सम्झनु पर्छ र सो शब्दले लाभग्राही समूह समेतलाई जनाउँछ।

(घ) "ऐन" भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सम्झनु पर्छ।

(ङ) "कार्यक्रम" भन्नाले निश्चित उद्देश्य प्राप्तिका लागि तयार गरिएको क्षेत्रगत वा बहुक्षेत्रगत आयोजनाहरूको संयोजित रूप सम्झनु पर्छ।

(च) "कार्यविधि" भन्नाले "औरही गाउँपालिका स्थानीय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७४" सम्झनु पर्छ।

(छ) "गैरसरकारी संस्था" भन्नाले यस कार्यविधिको प्रयोजनको लागि प्रचलित कानून बमोजिम स्थापना भएका र गाउँपालिकाको गाउँसभाबाट आफ्नो कार्यक्रम स्वीकृत गराई गाउँपालिकासँग समन्वय राखी कार्य सञ्चालन गर्ने गैरनाफामूलक संस्था सम्झनु पर्छ।

(ज) "ठूला मेशिनरी तथा उपकरण" भन्नाले बातावरणलाई अत्यधिक ह्रास पुऱ्याउने प्रकृतिका ठूला मेशिनरी, उपकरण (बुलडोजर, एक्साभेटर आदि) र थ्रममूलक प्रविधिलाई विस्थापित गर्ने खालका मेशिनरी तथा उपकरण सम्झनु पर्छ।

(झ) "सभा" भन्नाले ऐनको दफा १९ बमोजिम गठित गाउँ सभा सम्झनु पर्छ।

(ञ) "वित्तीय समानीकरण अनुदान" भन्नाले नेपाल सरकार, विकास साभेदार वा अन्य तहबाट ऐन, नियमावली, र यस कार्यविधिको परिधिभित्र रही गाउँपालिकाको विकासको लक्ष्य हासिल गर्न सहयोग पुऱ्ने गरी निर्धारित प्रक्रिया बमोजिम गाउँसभाबाट कार्यक्रम स्वीकृत गरी जवाफदेही ढंगले खर्च गर्न पाउने अनुदान सम्झनु पर्छ।

(ट) "विषयगत शाखा" भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०४ बमोजिम गाउँपालिकामा हस्तान्तरण भएर आउने विषयगत मन्त्रालय अन्तर्गतका सम्पत्ती, दायित्व तथा बजेट सम्झनु पर्छ।

(ठ) "विषयगत मन्त्रालय" भन्नाले संघमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, प्रदेशमा स्थानीयसँग समन्वित मन्त्रालय बाहेकका नेपाल सरकार तथा प्रदेश सरकारका विकास निर्माण एवम् सेवा सुविधाको प्रवाहसँग सम्बन्धित अन्य मन्त्रालयहरू सम्झनु पर्छ।

(ड) "विकास साभेदार" भन्नाले नेपाल सरकार तथा प्रदेश सरकारसँग भएको सम्झौता बमोजिम नगद, जिन्दी एवम् प्राविधिक सहयोग उपलब्ध गराउने द्विपक्षीय एवम् बहुपक्षीय गाउँपालिका, नगरपालिका, दातृ तह, संयुक्त राष्ट्रसंघीय तहहरू तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सम्झनु पर्छ।

(ण) "मन्त्रालय" भन्नाले संघमा रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा प्रदेशमा रहेको स्थानीय सँग समन्वित मन्त्रालय सम्झनु पर्छ।

(त) "राजस्व बाँडफाँड" भन्नाले ऐनको दफा ६९ को उपदफा (२) को खण्ड (ख) बमोजिम गाउँपालिकालाई प्राप्त गर्ने रकम सम्झनु पर्छ र प्रदेश कानून बमोजिम राजस्व बाँडफाँड गाउँपालिकालाई उपलब्ध हुने रकम समेतलाई जनाउँछ।

(थ) "लक्षित समूह" भन्नाले आर्थिक रूपमा विपन्न वर्गका महिला एवम् बालबालिका तथा आर्थिक र सामाजिक रूपमा पिछडिएका वर्गहरू (सबै जातजातिका विपन्न वर्गहरू, ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्तिहरू, मधेसी, मुस्लिम तथा पिछडावर्ग) एवम् नेपाल सरकारले लक्षित समूह भनी तोकेका वर्ग एवम् समुदाय सम्झनु पर्छ।

(द) "लैङ्गिक लेखाजोखा (परीक्षण)" भन्नाले महिला र पुरुषबीचको भूमिका, समन्वय, स्थान, स्तर, अवसर आदिको लेखाजोखा र महिला पुरुषबीच समानता कायम गर्नका लागि तय गरिएको कार्यक्रम र बजेटको समेत विश्लेषण गर्ने कार्यलाई सम्झनु पर्छ।

(द) "बडा समिति" भन्नाले ऐनको दफा १२ बमोजिम बमोजिम गठन भएको समिति सम्झनु पर्छ।



प्रमुख प्रशासकीय अधिकृत

(घ) "स्रोत" भन्नाले गाउँपालिकालाई उपलब्ध हुने नि:शर्त तथा सशर्त अनुदान, गाउँपालिकाको आन्तरिक आय, ऋण, सापटी, विकास साभेदारबाट प्राप्त कार्यक्रम बजेट लगायतका नगद, जिन्सी र प्राविधिक सहयोगलाई सम्झनु पर्छ।

(न) "सशर्त अनुदान" भन्नाले सघिय सरकार, प्रदेश सरकार, विषयगत मन्त्रालय, विकास साभेदार वा अन्य तहबाट कुनै क्षेत्रगत कार्यक्रम वा तोकिएको क्षेत्रमा लगानी र सेवा प्रवाह हुने गरी कुनै योजना, कार्यक्रम वा आयोजना तोक्यो वा नतोक्यो क्षेत्रगत वा विशेष उद्देश्य प्राप्तिको लागि गाउँपालिकाले तोकिएको शर्तको परिधिभित्र रही बाँडफाँड र खर्च गरी अर्पित नतिजा हासिल गर्ने अनुदान सम्झनु पर्छ।

(प) "बडा सचिव" भन्नाले गाउँकार्यपालिका (कार्यविभाजन) नियमावली, २०७४ द्वारा परिभाषित गाउँपालिकाको बडा कार्यालयको प्रशासकीय प्रमुखको रूपमा कामकाज गर्न तोकिएको बडा सचिव सम्झनु पर्छ।

(फ) "सामाजिक परीक्षण" भन्नाले प्रचलित ऐन, नियम बमोजिम गाउँपालिकाको योजना, नीति, कार्यक्रम, आयोजना कार्यान्वयन र सेवा प्रवाहले आर्थिक, सामाजिक विकासमा गरेको समग्र योगदानको लेखाजोखा, विश्लेषण र मूल्याङ्कन कार्य सम्झनु पर्छ।

(ब) "सार्वजनिक परीक्षण" भन्नाले प्रचलित ऐन, नियम बमोजिम गाउँपालिकाले सञ्चालन गर्ने कार्यक्रम वा आयोजनाको लक्ष्य, उद्देश्य, बजेट (आम्दानी) तथा यसबाट प्राप्त नतिजा, उपलब्धी र खर्च आदिको बारेमा सरोकारवालाहरू बीच जानकारी गराउने, लेखाजोखा गर्ने र मूल्याङ्कन गर्ने कार्य सम्झनु पर्छ।

(म) "सार्वजनिक सुनुवाई" भन्नाले सरोकारवाला सर्वसाधारण नागरिक र गाउँपालिकाका पदाधिकारीहरू बीच सार्वजनिक चासोको विषयमा सार्वजनिक स्थलमा खुला छलफल गर्ने प्रक्रिया सम्झनु पर्छ।

(म) "सामुदायिक संस्था" भन्नाले जनचेतनासम्बन्धी तालिम, अभिमुखीकरण, सीप विकास, वचत, कर्जा परिचालन, समावेशी विकास र सशक्तीकरण गर्ने उद्देश्यले निश्चित प्रक्रिया अवलम्बन गरी प्रचलित कानून बमोजिम स्थापना भएका संस्था तथा गाउँपालिकामा सूचीकृत भएका सम्दायमा आधारित संस्था सम्झनु पर्छ।

(य) "योजना" भन्नाले समग्र विकास निर्माणसम्बन्धी तयार पारिएको आवधिक जिल्ला विकास योजना, वार्षिक जिल्ला विकास योजना, आवधिक गाउँपालिका विकास योजना, वार्षिक गाउँपालिका विकास योजना, जिल्ला सडक मरुयोजना र विषयगत मरुयोजना आदि सम्झनु पर्छ।

(र) "स्थानीय तह" भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति सम्झनु पर्छ।

३. कार्यविधिको उद्देश्य : यस कार्यविधिको उद्देश्य देहाय बमोजिम हुनेछ :-

(क) गाउँपालिकाको सबै प्रकारका स्रोत र साधनलाई उद्देश्यमूलक, पारदर्शी, उत्तरदायी र जवाफदेहीपूर्वक खर्च गर्ने पद्धति निर्माण गर्न सघाउ पुऱ्याउने,

(ख) गाउँपालिकाको स्रोतलाई प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्ने आधार र प्रक्रियाबारे स्पष्ट गराउने,

(ग) आयोजना व्यवस्थापन, बजेट निकास र खर्च प्रक्रियालाई सरलीकृत गरी आयोजना कार्यान्वयनमा सहजीकरण गर्ने,

(घ) आर्थिक व्यवस्थापन प्रणालीलाई अनुशासित र वित्तीय कुशलता हासिल गर्न सघाउ पुऱ्याउन लेखा, लेखापरीक्षण र प्रतिवेदन प्रणालीलाई नियमित र व्यवस्थित गर्ने,

(ङ) स्थानीयस्तरमा सुशासन कायम गर्न पारदर्शिता र उत्तरदायित्वसम्बन्धी व्यवस्थाको प्रवर्द्धन गर्ने,

(ड) गाउँपालिकालाई उपलब्ध हुने अनुदानलाई सूत्रमा आबद्ध गरी न्यूनतम शर्त तथा कार्यसम्पादन मापनका आधारमा अनुदान प्रदान गर्ने पद्धतिलाई संस्थागत गर्ने र एकीकृत रूपमा स्रोत प्रवाह गर्ने प्रणालीको विकास गर्ने, (छ) गाउँपालिकाको संस्थागत क्षमता, आयोजना व्यवस्थापन, अन्तरतह समन्वय र सेवा प्रवाहमा दक्षता अभिवृद्धि गर्ने,

(ज) सहभागितामूलक योजना प्रक्रिया अवलम्बन गर्दै योजनाबद्ध विकासका माध्यमबाट स्थानीय आवश्यकताको प्राथमिकीकरण, सञ्चालन एवम् मर्मत सम्भार गर्न स्थानीय जनतालाई प्रोत्साहन गर्ने,

(फ) समावेशी विकासको अवधारणा बमोजिम लक्षित समूह र क्षेत्रलाई मूलप्रवाहीकरण र सशक्तीकरण गरी समावेशी विकासलाई संस्थागत गर्ने,

(न) सामाजिक परिचालनका माध्यमबाट अति विपन्न र विकासमा पहुँच नभएका परिवारलाई उनीहरूको क्षमता बढाउँदै विकास प्रक्रियामा मूलप्रवाहीकरण गर्ने।

४. कार्यविधिको कार्यक्षेत्र : गाउँपालिकालाई प्राप्त हुने नि:शर्त अनुदान, सशर्त अनुदान, कार्यक्रम वा आयोजनागत बजेट, विकास साभेदार, अन्य तहबाट प्राप्त हुने सबै प्रकारका अनुदान, गाउँपालिकाको आन्तरिक आय, स्थानीय विकास शुल्क, राजस्व बाँडफाँडबाट प्राप्त रकम, वित्तीय संस्थाहरूबाट प्राप्त ऋण लगायत गाउँपालिकालाई जिल्ला समन्वय समितिबाट तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र गाउँपालिकामा प्राप्त हुने सबै प्रकारका स्रोतको परिचालन एवम् व्यवस्थापन गर्नु यस कार्यविधिको कार्यक्षेत्र हुनेछ। तर, मन्त्रालय, विषयगत तह, विकास साभेदार, राष्ट्रिय-अन्तर्राष्ट्रिय नैरसरकारी संस्था वा विकास समिति आदिसँग विशेष उद्देश्य हासिल गर्नको लागि सम्बन्धित तहसँग भएको सम्झौता बमोजिम कार्यक्रम वा आयोजना तथा बजेट कार्यान्वयन गर्न गराउन यस कार्यविधिको बाधा पुऱ्याएको मानिने छैन। त्यस्ता कार्यक्रम वा आयोजनाको हकमा योजना तर्जुमा, छनौट, सञ्चालन, व्यवस्थापन, अनुगमन, मूल्याङ्कन, प्रतिवेदन, कोष व्यवस्थापन, लेखापरीक्षण, उत्तरदायित्व, पारदर्शिता र वित्तीय सुशासन जोषिम न्यूनीकरण लगायतका सबै व्यवस्थाहरू यसै कार्यविधि बमोजिम हुनेछ।



प्रमुख प्रशासकीय अधिकृत

परिच्छेद- २

अनुदानका किसिम र रकम विनियोजनका क्षेत्रहरु

- (५.) अनुदानका किसिम : गाउँपालिकामा निम्न प्रकारका अनुदान उपलब्ध हुनेछन् :-
- (१) वित्तिय समानिकरण अनुदान : गाउँपालिकाले सधिय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने निशर्त अनुदान ।
- (२) ससर्त अनुदान : गाउँपालिकाले सधिय तथा प्रदेश सरकार अर्न्तगतका विषयगत मन्त्रालयहरुबाट प्राप्त हुने सशर्त अनुदान ।
- (३) अन्य अनुदान : (क) समपुरक अनुदान (ख) विशेष अनुदान (ग) कार्यक्रम वा आयोजनागत सशर्त अनुदान/बजेट, (घ) गैरसरकारी संस्था, तथा विकास साभेदार संस्थाहरुबाट सम्भौता गरी स्थानीयस्तरमा प्राप्त हुने अनुदान/बजेट, (ङ) वित्तीय संस्था/कोषबाट प्राप्त ऋण,
- (ड) प्राविधिक सहयोग, (च) वस्तुगत सहयोग (छ) गाउँपालिकाले प्राप्त हुने अन्य अनुदान ।
- (४) खर्चका प्रकार :
- (क) चालु खर्च : चालु खर्च भन्नाले गाउँसभाबाट बजेट विनियोजन र बाँडफाँड गर्दा कर्मचारीहरुको तलब, भत्ता सुविधा र पदाधिकारीहरुको कानून बमोजिम तोकिएको पारिश्रमिक तथा सुविधा तथा कार्यालय सम्बन्धी खर्च गर्न छुट्टयाइएको खर्च सम्भन्तु पर्छ ।
- (ख) पूँजगत खर्च : चालु खर्च बाहेकको खर्च सम्भन्तु पर्छ ।
- (५) पूँजगत खर्च : गाउँपालिकाको कोषको कुल पूँजगत रकमबाट क्रमशः देहायका क्षेत्रमा विनियोजन गरी लगानी गर्नु पर्नेछ ।
- (क) समपुरक कोष : गाउँपालिकाको गाउँसभाबाट आयोजनागत विवरण सहितको स्वीकृत रकम,
- (ख) लक्षित समूह विकास कार्यक्रम : गाउँपालिकाको कुल पूँजगत रकमबाट खण्ड (क) बमोजिमको रकम कटाई बाँकी रकमबाट कार्यविधिको दफा १० बमोजिम विनियोजन भएको कार्यक्रम ।
- (ग) आर्थिक, सामाजिक एवम् भौतिक पूर्वाधार विकास कार्यक्रम : गाउँपालिकाबाट जारी गरिने योजना तथा बजेट तर्जुमा दिग्दर्शन, अर्न्तगतका आयोजना तथा कार्यक्रमहरु ।
- (६) समपुरक कोषसम्बन्धी व्यवस्था :
- (१) गाउँपालिकाको आफ्नो कार्यक्षेत्रको विकाससंग सम्बन्धित सरकारी, गैर सरकारी, निजीक्षेत्र, विकास साभेदार संस्थासंग भएको सम्भौता बमोजिम साभेदारी वा लागत सहभागिता गर्न सम्बन्धित गाउँपालिकाले आयोजनागत रूपमा विवरण तयार गरी कार्यविधिको दफा ८ को खण्ड (क) बमोजिम समपुरक कोष (म्याचिङ फण्ड) मा आवरयक रकम छुट्टयाउनु पर्नेछ । तर वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत भईसकेपछि प्राप्त हुने प्रस्तावित आयोजनामा समपुरक कोषबाट रकम लगानी गर्न बाध्य हुनेछैन ।
- (२) साभेदारीमा सञ्चालन गरिने कार्यक्रम वा आयोजनाहरु योजना तर्जुमा प्रक्रियाको प्रारम्भिक चरणदेखि सहभागितामूलक प्रक्रियाबाट गाउँपालिकाको योजनामा समावेश भएको हुनुपर्नेछ ।

(७) लक्षित समूह विकास कार्यक्रम :

- (१) कार्यविधिको दफा ८ को खण्ड (ख) बमोजिम छुट्टयाइएको कुल रकमबाट लक्षित समूहलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम वा आयोजनाहरुमा लगानी गर्न देहाय बमोजिम बजेट विनियोजन गर्न सक्नेछ :-
- (क) सवै जातजातिका विपन्न वर्गका महिलाहरुको सशक्तिकरण, रोजगारीमूलक र आयमूलक कार्यमा प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम वा आयोजना ।
- (ख) सवै जातजातिका विपन्न वर्गका बालबालिकाहरुलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम वा आयोजना (ग) सवै जातजातिका आर्थिक रूपमा विपन्न तथा आर्थिक एवम् सामाजिक रूपमा पछाडि परेका र पारिएका वर्ग (ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्तिहरु, मधेसी, मुसलम तथा पिछडावर्ग लगायत) एवम् क्षेत्र तथा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी लक्षित समूह भनी तोकिएका वर्ग एवम् समुदायले प्रत्यक्ष फाइदा पाउने कार्यक्रम वा आयोजना ।
- (२) उपदफा (१) बमोजिम विनियोजन भएको रकमबाट सहभागितामूलक योजना तर्जुमा प्रक्रिया अर्न्तगत छनौट भई आएका अनुसूची-३ बमोजिमका कार्यक्रम वा आयोजनामा लगानी गर्नुपर्नेछ ।
- (३) उपदफा (१) को खण्ड (ग) बमोजिमको रकम वित्तित्करण र पछाडि परेका सवै समुदाय एवम् वर्गले फाइदा पाउने गरी न्यायोचित तवरबाट बाँडफाँड गर्नुपर्नेछ ।
- (४) लक्षित समूहमा लगानी गर्दा लोपोन्मुख, अति सीमान्तकृत तथा सवै जातजातिका अति विपन्न परिवारहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न प्राथमिकता दिनु पर्नेछ । यसरी लगानी गर्दा गरिबी नक्शाङ्कन, विपन्न वर्गको नक्शाङ्कन, आधारभूत सर्वेक्षणलाई आधार लिन सकिनेछ ।
- (५) लक्षित समूहमा जाने कार्यक्रम वा आयोजनाबाट कम्तीमा सत्तरी प्रतिशत सोही समूहका लाभान्वित वर्गले प्रत्यक्ष फाइदा पाउने हुनुपर्नेछ ।
- (६) लक्षित समूह विकास कार्यक्रम अर्न्तगत सामाजिक परिचालन कार्यक्रम लागू भएका गाउँपालिकामा सामाजिक परिचालनबाट छानिएका कार्यक्रम वा आयोजना मात्र कार्यान्वयन गर्नुपर्नेछ ।
- (७) लक्षित समूहको कार्यक्रम संचालन गर्दा सवै क्षेत्रलाई समेट्ने गरी सम्बन्धित लक्षित समूहको मागको आधारमा लक्षित समूहको पूँजी निर्माण, सेवा प्रवाहमा गुणस्तरीय सुधार तथा क्षमता विकास भएको मापन गर्न सकिने ठोस कार्यक्रम वा आयोजनामा मात्र रकम विनियोजन एवम् खर्च गर्नुपर्नेछ । लक्षित समूहको नाममा कुनै पनि प्रकारका वितरणमुखी कार्यक्रम, सभा सम्मेलन वा गोष्ठीजस्ता कार्यक्रममा खर्च गर्न पाइने छैन ।
- (८) लक्षित समूहको लागि छुट्टयाइएको बजेटबाट आयोजना तथा कार्यक्रम संचालन गर्दा लक्षित समूहको कुनै संघ संगठन वा संस्था मार्फत सोधे अनुदान उपलब्ध गराउन पाइने छैन । कार्यक्रम संचालन गर्दा कार्यविधिमा उल्लिखित आयोजना कार्यान्वयन र उपभोक्ता समिति लगायतका प्रचलित कानून र कार्यविधिले तोकेका प्रावधानहरु पालना गर्नुपर्नेछ ।
- (९) लक्षित क्षेत्रमा गाउँपालिकाको लगानी योजना तथा कार्यक्रम प्राथमिकिकरणको आधारमा गर्नु पर्नेछ ।

सुबु प्रशासिक अधिकारी

(द) खर्च गर्न निषेध गरिएका विषयहरू : (१) गाउँपालिकाको कोषको पूँजगत रकमबाट देहायको क्षेत्र वा विषयमा खर्च गर्न तथा कार्यहरू गर्न पाइने छैन :-

(क) कुनै पनि प्रकारको तलब भत्ता, बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता र कर्मचारी एवम् राजनैतिक पदाधिकारी वा व्यक्तिको पारिश्रमिक तथा कर्मचारी सेवा निवृत्त हुँदा दिइने सुविधासम्बन्धी खर्चहरू,

(ख) सवारी साधन मर्मत सम्भार र इन्धन खर्च ।

(ग) पूँजगत तर्फको रकम सापटी लिई वा रकमात्तर गरी चालू शीर्षकमा वा चालू प्रकृतिको कार्यमा खर्च गर्न,

(घ) घरभाडा, विजुली, टेलिफोन, पानीको महशुल लगायत कार्यालय सञ्चालनसम्बन्धी खर्चजस्ता चालू प्रकृतिका सबै खर्चहरू,

(ङ) विमा, ऋण कारोबार, शेयर लगानी वा बैकमा मुद्दती वा बचत खातामा रकम जम्मा गर्न, तर उत्पादनमूलक कार्यक्रममा गरिने लगानीलाई गाउँपालिकाको शेयरको रूपमा लगानी गर्न बाधा परेको मानिने छैन ।

(च) राजनैतिक दल तथा तिनका भातृ वा भगिनी सङ्गठन, संघसंस्था वा व्यक्ती आदिलाई कुनै पनि किसिमको आर्थिक सहायता चन्दा, पुरस्कार प्रदान गर्न वा संस्थागत वा कार्यक्रमिक सहयोग उपलब्ध गराउन,

(छ) दामासाही वा भागवण्डाको हिसावले रकम बाँडफाँड गर्न,

(ज) गाउँपालिकाको गाउँसभाबाट आयोजनागत रूपमा बजेट बाँडफाँड नगरी ब्रवण्डाको रूपमा एकमुष्ट रकम राख्न,

(झ) गाउँपालिकाको गाउँसभाबाट निर्णय नभएका कार्यक्रम वा आयोजनामा खर्च गर्न, र

(ञ) यस कार्यविधि बमोजिम कार्यक्रम स्वीकृत नभई विगत वर्षमा वा यसै आर्थिक वर्षमा पनि सम्मौता हुनुपूर्व कार्य सम्पन्न गरिएको भनी भुक्तानी माग गरिएको कार्यक्रम वा आयोजनामा भुक्तानी दिन पाइने छैन ।

(२) बातावरण संरक्षण ऐन २०५३, बातावरण संरक्षण नियमावली, २०५४ तथा सामाजिक तथा बातावरणीय सुरक्षाको रूपरेखा २०६५ मा उल्लिखित प्रावधानहरूको प्रतिकूल छलौट भएका कार्यक्रम वा आयोजनामा लगानी गर्न पाइने छैन ।

(३) गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको गाउँ कार्यपालिकाबाट निर्णय नगराई चालू तथा पूँजगत रकमबाट कुनै पनि प्रकारको आर्थिक सहायता चन्दा, पुरस्कार एवम् संस्थागत अनुदान सहयोग वितरण गर्न पाउने छैन ।

(९) आयोजना व्यवस्थापन सेवा (कन्टेन्जेन्सी) खर्चसम्बन्धी व्यवस्था :



(१) गाउँपालिकाबाट सञ्चालन गरिने कार्यक्रम वा आयोजनालाई कार्यकुशलता, प्रभावकारिता तथा भित्तव्ययिताको सिद्धान्त अनुसार सञ्चालनमा सहयोग पुऱ्याउन पूँजगत लगानीको आयोजना तथा कार्यक्रमगत रकमबाट गाउँपालिकाले पाँच प्रतिशत रकम छुट्याई खर्च गर्न सकिनेछ । यस्तो खर्चको हिसाव प्रचलित ऐन कानून बमोजिम हुनेछ । कन्टेन्जेन्सी रकम खर्च गर्दा कुल पूँजगत खर्चको अनुपातमा मात्र खर्च गर्न पाइने छ ।

(२) उपदफा (१) बमोजिम छुट्याएको रकमको खर्च सम्बन्धी कार्ययोजना गाउँपालिकाको गाउँसभाबाट स्वीकृत गराई स्वीकृत शीर्षकको अधीनमा रही देहायका क्रियाकलापहरूमा मात्र खर्च गर्नुपर्नेछ :-

(क) आयोजना सर्वेक्षण वा सम्भाव्यता अध्ययन, डिजाइन, ड्रइङ लागत अनुमान तथा वातावरणीय, सामाजिक र प्राविधिक अध्ययनसम्बन्धी खर्च,

(ख) समावेशी र सहभागितामूलक योजना तर्जुमा, कार्यान्वयन र सुपरिवेक्षणसम्बन्धी खर्च,

(ग) आयोजना अभिलेख व्यवस्थापन, योजना खाता र रिजिष्टरसम्बन्धी खर्च,

(घ) कार्यक्रम वा आयोजनाको सुपरिवेक्षण, अनुगमन, मूल्याङ्कन, जाँचपास तथा प्रतिवेदनसम्बन्धी,

(ङ) सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई, गुनासो व्यवस्थापन तथा कार्यविधिमा उल्लिखित पारदर्शिता र उत्तरदायित्व कायम गर्न गराउने विषय,

(च) उपभोक्ता समिति गठन, अभिमुखीकरण र उपभोक्ता समितिको प्रशासनिक तथा प्राविधिक सेवा खर्च, (छ) आयोजना व्यवस्थापनका लागि चाहिने अत्यावश्यक प्राविधिक उपकरणहरू,

(ज) गुणस्तर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न आवश्यक खर्च,

(झ) आयोजनासँग सम्बन्धित सामाजिक परिचालन कार्य ।

(ञ) गाउँकार्यपालिकाले औचित्य पुष्टि हुने गरी आवश्यक ठहरायका अन्य कार्यहरू ।

(३) उपदफा (१) बमोजिम कन्टेन्जेन्सी छुट्याएपछि आयोजना वा कार्यक्रमगत रूपमा लागत अनुमान तयार गर्दा कन्टेन्जेन्सी, ओभरटेड तथा मु.अ.कर रकम समावेश हुनेछ ।

प्रमुख प्रशासकीय अधिकृत

**परिच्छेद - ३ योजना तर्जुमा एवम् आयोजना छनौट**

(१०) बजेट तथा कार्यक्रम तर्जुमा समिति :

(१) गाउँपालिकाबाट सञ्चालन गरिने कार्यक्रम वा आयोजनाका प्रस्तावहरू छनौट गरी गाउँसभा समक्ष सिफारिश गर्ने प्रयोजनका लागि देहाय बमोजिमको बजेट तथा कार्यक्रम तर्जुमा समिति रहनेछ :-

(क) गाउँपालिकाको उपाध्यक्ष	-	संयोजक
(ख) विषयगत क्षेत्र हेर्ने गाउँकार्यपालिकासदस्यहरू	-	सदस्य
(ग) प्रमुख प्रशासकीय अधिकृत	-	सदस्य
(घ) योजना महाशाखा, विभाग वा शाखा प्रमुख	-	सदस्य सचिव

(११) बजेट तथा कार्यक्रम तर्जुमा समितिको काम, कर्तव्य र अधिकार :-

(१) कार्यविधिको दफा १० बमोजिम गठित बजेट तथा कार्यक्रम तर्जुमा समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुने छ

(क) आगामि आर्थिक वर्षको निति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने,

(ख) स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले दिएको बजेट सिमा भित्र रहि बजेट तथा कार्यक्रमको प्राथमिकरण गर्ने,

(ग) बजेट तथा कार्यक्रमको प्रस्तावलाई विषय क्षेत्रगत रूपमा छलफल गर्ने व्यवस्था मिलाई अन्तिम प्रस्ताव तयार गरी गाउँकार्यपालिकामा पेश गर्ने ।

(घ) योजना तथा कार्यक्रममा दोहोरोपना हुन नदिने व्यवस्था मिलाउने तथा योजना कार्यक्रमबीच आवश्यकता तदम्यता तथा परिपूरकता कायम गर्ने

(ङ) बजेट तथा कार्यक्रम तर्जुमा समितिले स्थानीय तहको आवश्यकता बमोजिम अन्य कार्यहरू गर्ने ।

(२) समितिको बैठक सम्बन्धिकार्यविधि समितिले आफै निर्धारण गरे बमोजिम हुनेछ ।

(१२) स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति देहाय बमोजिम हुनेछ :

(१) गाउँपालिकामा प्राप्त हुने आन्तरिक आय राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम अनुदान, ऋण र अन्य आयको प्रक्षेपण र सोको सन्तुलित वितरणको खाका तथा बजेट सिमा निर्धारण गर्ने देहाय बमोजिमको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति रहनेछ ।

(क) अध्यक्ष	-	संयोजक
(ख) उपाध्यक्ष	-	सदस्य
(ग) कार्यपालिका सदस्यहरूमध्ये महिला, दलित वा अल्पसंख्यक समेतको प्रतिनिधित्व हुने गरि अध्यक्ष वा प्रमुखले तोकेको ४ जना सदस्य	-	सदस्य

घ) प्रमुख प्रशासकीय अधिकृत - सदस्य सचिव

(२) उपदफा १ को खण्ड (ग) बमोजिम सदस्य तोकदा अध्यक्ष वा प्रमुखले आफू सम्बन्ध राजनितिक दल बाहेको सदस्य समेतलाई तोक्नु पर्नेछ । तर कार्यपालिकामा अन्य राजनितिक दलको प्रतिनिधित्व नभएको अवस्थामा यो उपदफाको व्यवस्था लागू हुने छैन ।



(३) उपदफा १ बमोजिमको समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(क) आन्तरिक आय, राजश्व बाँडफाँडबाट प्राप्त हुने आय, नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, आन्तरिक ऋण तथा अन्य आयको प्रक्षेपण गर्ने,

(ख) राष्ट्रिय तथा प्रादेशिक प्राथमिकता र स्थानीय आवश्यकतालाई मध्य नजर गरी प्रक्षेपित स्रोत र साधनको सन्तुलित वितरणको खाका तयार गर्ने,

(ग) आगामि आर्थिक वर्षको लागि स्रोत अनुमानको आधारमा बजेटको कुल सिमा निर्धारण गर्ने,

(घ) विषयगत क्षेत्रगत बजेटको सिमा निर्धारण गर्ने,

(ङ) नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त मार्ग दर्शन, स्थानीय आर्थिक अवस्था, आन्तरिक आयको अवस्था समेतको आधारमा बजेट तथा कार्यक्रमको प्राथमिकताको आधार तय गर्ने,

(च) विषय क्षेत्रगत बजेट तर्जुमा सम्बन्धित मार्गदर्शन तय गर्ने,

(छ) स्रोत अनुमान तथा बजेट सिमा निर्धारण सम्बन्धमा गाउँपालिकाको आवश्यकता र निर्णय बमोजिमको अन्य कार्यक्रम गर्ने ।

(४) उपदफा (१) बमोजिमको समितिको बैठकमा आवश्यकता अनुसार सम्बन्धित कर्मचारी र विषय विज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।


(५) उपदफा (१) बमोजिमको समितिको बैठक सम्बन्धि कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

(६) उपदफा (१) बमोजिम समितिले आफ्नो कार्य प्रत्येक वर्षको फागुन महिना भित्र सम्पन्न गरिसक्नु पर्नेछ र बजेट प्रक्षेपण गर्दा आगामि आर्थिक वर्षपछिको वष दुई वर्षको समेत गर्नु पर्नेछ ।

(७) उपदफा (१) बमोजिम तयार भएको आगामी आर्थिक वर्षको बजेट सिमा प्रत्येक वर्षको चैत्र पन्ध्र गते भित्र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाका विषयगत महाशाखा, शाखा तथा वडा समितिलाई उपलब्ध गराउनु पर्नेछ ।

(८) उपदफा (७) बमोजिम प्राप्त बजेटको सिमाभित्र रही विषयगत महाशाखा, शाखा तथा वडा समितिले गाउँपालिका योजना, आयोजना कार्यक्रम र अनुमानित बजेट तर्जुमा गरी कार्यपालिकामा पेश गर्नु पर्नेछ ।

(१३) योजना तयार गर्ने तर्जुमा तथा प्राथमिकिकरण:



(१) योजना/आयोजना तर्जुमाका आधारहरू :

- नेपालको सविधानको अनुसूची ८ र ९ मा उल्लेखित गाउँपालिकाको एकल तथा साभ्का अधिकारीको सूची,
  - नेपालको सविधानमा उल्लेखित मौलिक हकहरू,
  - नेपालको सविधान भाग ४ अर्न्तगतका राज्यका आर्थिक, सामाजिक विकास, प्राकृतिक श्रोतको उपयोग, वातावरण संरक्षण सम्बन्धि नीतिहरू, धारा ५९ को आर्थिक अधिकार, भाग १९ को आर्थिक अधिकार, भाग १९ को आर्थिक कार्य प्रणाली,
  - नेपाल सरकारबाट स्वीकृत संघ, प्रदेश र गाउँपालिकाको कार्य विस्तृतिकरणको प्रतिवेदन,
  - संघिय तथ प्रदेश सरकारले अधिकार गरेको आबधिक योजनाले लिएको नीति तथा प्राथमिकताहरू,
  - संघिय सरकारले अबलम्बन गरेका आर्थिक तथा वित्तीय नीतिहरू,
  - गाउँपालिकाको आबधिक योजनाले तथ गरेका प्राथमिकताहरू,
  - नेपालले अन्तराष्ट्रिय जगतमा जनाएका प्रतिबद्धताहरू,
  - स्थानीय शासन सन्चालन ऐन र नीयमावलीका प्रावधानहरू,
  - गाउँपालिकाका आबधिक योजनाहरू, क्षेत्रगत नीति, रणनीति, योजना तथा अध्ययन प्रतिवेदनहरू,
  - विकासका समसाधिक मुद्दाहरू जस्तै सामाजिक संरक्षण, दिगो विकास, जलवायू परिवर्तन र विपत व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा, लैंगिक सशक्तिकरण तथा समावेशी विकास, बाल मैत्रि स्थानीय शासन, वातावरण मैत्री स्थानीय शासन, खुल्ला दिशामुक्त तथा पूर्ण सरसफाई, उर्जा संकट लगाएतका अन्तर सम्बन्धित विषयहरू,
  - गाउँपालिकाको मध्यकालिन खर्च संरचना (MTEF) अनुरूप प्राथमिकतामा परेका कार्यक्रमहरू,
  - गाउँपालिकाले आवश्यक देखेका अन्य विषयहरू ।
- १९.२. आयोजना/कार्यक्रम प्राथमिकिकरणका आधारहरू :
- आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुऱ्याउने,
  - उत्पादनमूलक र छिटो प्रतिफल दिने (टुला आयोजनाहरूको हकमा बढिमा ३ वर्ष भित्र सम्पन्न हुने)
  - राजश्व परिचालनमा योगदान पुऱ्याउने,



- सेवा प्रवाह, सस्थागत विकास र सुशासनमा योगदान पुऱ्याउने,
  - स्थानीय श्रोत साधमा आधारित भई जनसहभागिता अभिवृद्धि गर्ने,
  - लैंगिक समानता, सामाजिक समावेशीकरणको अभिवृद्धि गर्ने,
  - दिगो विकास, वातावरण संरक्षण र विपद व्यवस्थापनमा योगदान पुऱ्याउने,
  - समुदायलाई विपद तथा जलवायू परिवर्तन उल्थानशिल (Resilience) बनाउने,
  - स्थान विशेषको संस्कृति र पहिचान प्रवर्द्धन गर्ने,
  - गाउँपालिकाले आवश्यक देखेका अन्य विषयहरू ।
  - समान प्रकृतिका आयोजनाहरूमध्ये बढी जनसहभागिता एवम् लागत सहभागिता जुटाउन सकिने आयोजनाहरू, र
  - व्यक्तिगत घटना दर्ताबाट प्राप्त जनसांख्यिकीय स्थितिलाई आधार मानी शिक्षा, स्वास्थ्य, पोषणसंग सम्बन्धित आयोजनाहरू ।
- (२) उपदफा (१) बमोजिमको आधारमा कार्यक्रम वा आयोजनाहरू छनौट गर्दा गरिबी नक्शाङ्कन वा विपन्नता नक्शाङ्कन आदि समेतको आधारमा तुलनात्मक रूपमा अति गरिव, विपन्न तथा वञ्चितिकरणमा परेका वर्गहरूको पकेट क्षेत्रलाई लक्षित गरी कार्यक्रम सन्चालन गर्नुपर्नेछ ।
- (१४) योजना/ कार्यक्रम तर्जुमाका चरणहरू :
- (१) संघ तथ प्रदेशबाट वित्तीय मार्गदर्शनको खाका प्राप्त गर्ने,
- (२) श्रोत अनुमान तथा बजेट निर्धारण समितिद्वारा निर्धारण गरिएको आयको प्रक्षेपण र वितरणको खाका तय गर्ने,
- (३) वस्ती तथा टोल स्तर योजना छनौट गर्ने,
- (४) बडास्तरीय योजना प्राथमिकिकरण गर्ने,
- (५) एकिकृत बजेट तथा कार्यक्रम तर्जुमा गर्ने,
- (६) गाउँ कार्यपालिकाबाट बजेट तथा कार्यक्रम स्वीकृत गरी गाउँसभमा पेश गर्ने,
- (७) गाउँसभाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृत गर्ने,
- दस्टुथ : गाउँपालिकाको योजना तर्जुमा तथा कार्यन्वयन प्रक्रिया ऐनको दफा २४ बमोजिम हुनेछ ।

(१५)साभ्केवारी वा संयुक्त व्यवस्थापन गर्न सक्ने :

प्रमुख प्रशासकिय अधिकृत

गाउँपालिकाले आफ्नो कार्य सञ्चालन गर्दा लागत न्यूनीकरण, श्रोत साधनको अधिकतम उपयोग तथा प्रभावकारी सेवा प्रवाहको लागि ऐनको दफा २६ बमोजिमका विषयमा अन्य गाउँपालिका वा नगरपालिकासँग साभेदारी सम्भौता वा संयुक्त व्यवस्थापन गर्नेछ ।

(१६) समन्वयमा कार्य गर्नु पर्ने :

गैर सरकारी संघ सस्था, उपभोक्ता समिति, सहकारी संस्था लगाएतका सामुदायिक सामाजिक संघ सस्थाले समन्वयमा रही कार्य गर्नु पर्नेछ । अन्तर्राष्ट्रिय गैरसरकारी संघसस्थाको हकमा गाउँपालिकासँग समन्वय गर्दा नेपाल सरकारको पूर्व स्वीकृती लिनु पर्नेछ । समन्वयका लागि ऐनको दफा २५ को उपदफा २ बमोजिम गर्नु पर्नेछ ।

(१७) सम्भाव्यता अध्ययन :

(१) गाउँपालिकाले एक करोड भन्दा बढी लागतका भौतिक पूर्वाधारका आयोजनाहरूको गाउँपालिकाको गाउँसभाबाट स्वीकृत हुनु अगाडि नै सम्भाव्यता अध्ययन गराउनु पर्नेछ ।

(२) सम्भाव्यता अध्ययन गर्दा सामाजिक, आर्थिक, वातावरणीय एवम् प्राविधिक पक्षका साथै लागत अनुमान, नक्सा, डिजाईन, स्पेशिफिकेशन आयोजनाको दीगोपनासम्बन्धी न्यूनतम विषयहरू प्रतिवेदनमा समावेश गर्नुपर्नेछ ।



#### परिच्छेद - ४ कार्यक्रम वा आयोजना सञ्चालन एवम् व्यवस्थापन

(१) कार्यक्रम वा आयोजना कार्यान्वयन प्रक्रिया :

(१) गाउँसभाले स्वीकृत कार्यक्रम वा आयोजना कार्यान्वयन प्रक्रिया ऐनको दफा २४ बमोजिम हुनेछ ।

(क) कार्यक्रम वा आयोजना कार्यान्वयन गर्दा प्रचलित आर्थिक ऐन, नियमहरू, सार्वजनिक खरिद ऐन, २०६३, औरही गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून २०७४ र खर्च गर्ने अक्षियारीमा उल्लिखित मार्गदर्शन तथा शर्तहरू समेतको पालना गरी खर्च गर्नुपर्नेछ ।

(ख) सार्वजनिक खरिद ऐन, २०६३, बमोजिम वार्षिक खरिद योजना बनाई कार्यान्वयनमा ल्याएको हुनुपर्नेछ ।

(ग) कार्यक्रम वा आयोजना सञ्चालन गर्दा सामाजिक परिचालनका पक्षलाई समेत विशेष ध्यान दिई सामाजिक परिचालक, विकास साभेदारहरू, विषयगत शाखालाई संलग्न गराउने र यस्ता अभियानमा सामुदायिक संस्था तथा गैर सरकारी संस्थाहरूको समेत सहयोग लिन सकिनेछ ।

(घ) गाउँपालिकाबाट कार्यक्रम वा आयोजना स्वीकृत भएपछि उपभोक्ता समिति मार्फत सञ्चालन गरिने कार्यक्रम वा आयोजनाको हकमा बढीमा पन्ध्र दिन भित्र उपभोक्ता समिति गठन गरी सम्भौताका लागि सम्पर्क राख्न सम्बन्धित लाभग्राही समूहलाई जानकारी दिनुपर्नेछ । साथै यस कार्यविधिको दफा २० को उपदफा (२) बमोजिम प्रतिवेदन प्राप्त भएपछि मात्र कार्यान्वयन सम्बन्धी सम्भौता गर्न सकिनेछ ।

(ङ) वार्षिक कार्ययोजना तथा खरिद योजना अनुसार समयमै कार्यक्रम वा आयोजना कार्यान्वयनका लागि आर्थिक वर्षको पहिलो चौमासिक भित्रै लागत अनुमान, डिजाईन तयार गरी विनियोजित बजेटको अधीनमा रही ठेक्कापट्टा मार्फत कार्य गराउनु पर्ने भएमा बोलपत्र सम्बन्धी सम्पूर्ण प्रक्रियाहरू पूरा गरिसक्नु पर्नेछ ।

(च) कार्यक्रम वा आयोजना सञ्चालन गर्दा कामको आधारमा भुक्तानी दिने प्रणाली अवलम्बन गर्ने तर स्वीकृत खरिद योजना बमोजिम आयोजना सञ्चालनको लागि पेशकी दिन बाधा पर्ने छैन ।

(छ) कार्यक्रम वा आयोजना सञ्चालन गर्दा वातावरण संरक्षण ऐन, २०५३, वातावरण संरक्षण नियमावली, २०५४ र सामाजिक तथा वातावरणीय सुरक्षाको रूपरेखा, २०६५ बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण (आई.इ.इ.) वा वातावरणीय प्रभाव मूल्याङ्कन (ई.आई.ए.) गरेरमात्र सञ्चालन गर्नु पर्नेछ ।

प्रमुख प्रशासकिय अधिकृत

(ज) कार्यक्रम वा आयोजना कार्यान्वयन गर्दा गैरसरकारी संस्थाबाट सञ्चालन, रेखदेख र भर्मा सम्भार गर्ने कार्यका लागि प्रोत्साहन गर्नुपर्नेछ। साथै विषयगत शाखा र सामुदायिक संस्थाबाट समेत कार्यक्रम वा आयोजना कार्यान्वयन गर्न प्राथमिकता दिनु पर्नेछ।

(फ) कार्यक्रम वा आयोजना कार्यान्वयन गर्ने उपभोक्ता समिति वा अन्य निकायले गाउँपालिकाबाट प्राप्त गर्ने रकम बैङ्किङ सुविधा भएको स्थानमा बैङ्किङ खाता खोली सञ्चालन गर्नु पर्नेछ।

बैङ्किङ सुविधा प्राप्त नभएको स्थानमा राट्टबैङ्किङ इजाजत प्राप्त अन्य वित्तीय संस्थाबाट खोली सञ्चालन गर्न सकिनेछ।

(ग) आयोजनाको लागत अनुमान अनुसार खरिद गर्नुपर्ने निर्माण सामग्रीहरू स्वीकृत खरिद योजना बमोजिम तोकिएको समयभित्रै उपभोक्ता समिति वा आयोजना कार्यान्वयन गर्ने निकाय आफैले वा यस्ता निकायहरूको अनुरोधमा गाउँपालिकाले खरिद व्यवस्था गर्न सक्नेछ।

(घ) प्रचलित कानून बमोजिम आयोजनाको हिसाब किताब राख्ने जिम्मेवारी कार्यक्रम वा आयोजना कार्यान्वयन गर्ने निकायको हुनेछ। यस्तो हिसाब किताब राख्ने सम्बन्धमा सम्बन्धित बडासचिवले आवश्यक सहयोग उपलब्ध गराउनु पर्नेछ।

(ङ) गाउँपालिकाबाट सञ्चालित आयोजनाको विवरण राख्ने, नगदी जिम्सीको लेखा दुरुस्त राख्ने, आन्तरिक तथा अन्तर्गत लेखा परीक्षण गराउने, नियमित रूपमा भौतिक एवम् वित्तीय प्रगति प्रतिवेदन सम्बन्धित निकायमा पठाउने जिम्मेवारी गाउँपालिकाको लेखाप्रमुखको हुनेछ।

(च) कार्यक्रम वा आयोजना कार्यान्वयन गर्ने निकायले सम्भौता अनुसार निर्धारित समयमा कार्यक्रम वा आयोजना सम्पन्न गर्नुपर्नेछ।

(छ) जानीजानी वा लापरवाहीको कारणबाट तोकिएको समयमा कार्य सम्पन्न नगर्ने उपभोक्ता समिति, संस्था, निकाय वा व्यक्ति आदिसँग गाउँपालिकाले सम्भौता भंग गरी हर्जाना समेत लिई वैकल्पिक व्यवस्था गर्न सक्नेछ।

(ज) गाउँपालिकाबाट सञ्चालित सबै आयोजनाको आयोजनास्वत्वमै सार्वजनिक परीक्षण गर्नुपर्नेछ। सार्वजनिक परीक्षणको नमूना फारम अनुसूची-७ मा समावेश छ।

(झ) यस कार्यविधिमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एक करोड रूपैयाँसम्म लागत अनुमान भएका कार्यक्रम वा आयोजना उपभोक्ता समिति माफतु कार्यान्वयन गराउन प्राथमिकता दिनुपर्नेछ।

(ञ) आयोजना कार्यान्वयन गर्दा कार्यान्वयन तालिका निर्माण गरी गाउँपालिकाबाट तोके बमोजिमको ढाँचामा सम्भौता गर्नुपर्नेछ। सम्भौतामा उपभोक्ता समितिले पालना गर्नुपर्ने आचारसंहिता लगायतका कुराहरू गाउँपालिकाले तोके बमोजिम गर्नुपर्नेछ।

(१९) आयोजनाको लागत अनुमानसम्बन्धी व्यवस्था:

(१) गाउँपालिकाले आयोजनाहरूको लागत अनुमान, नक्शा र डिजाईन गाउँपालिकाको सम्बद्ध प्राविधिक कर्मचारी वा उक्त प्रयोजनका लागि खटिएका इन्जिनियर, सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर वा विषय सम्बद्ध प्राविधिकबाट गराउनु पर्नेछ।

(२) आयोजनाहरूको लागत अनुमान (डिजाइन, इष्टिमेट) तयार गर्दा जिल्ला दररेटको आधारमा निर्माण सामग्रीको विवरण समेत खुलाई सर्वसाधारणले बुझ्नेगरी नेपाली भाषामा तयार गर्नुपर्नेछ। तर प्राविधिक दृष्टिकोणले प्राविधिक शब्दावलीहरू नेपाली भाषामा अनुवाद गर्न सम्भव नभएमा विस्तृत लागत अनुमान अंग्रेजीमा तयार गरी लागत तेरिज (अबस्ट्र्याक्ट अफ कस्ट) सर्वसाधारणले बुझ्नेगरी नेपाली भाषामा तयार गर्नुपर्नेछ।

लागत अनुमान तयार गर्दा श्रममूलक तवरबाट काम हुनसक्ने कार्यलाई सोही बमोजिम लागत अनुमान तयार गर्नुपर्नेछ। प्राविधिक दृष्टिकोणबाट श्रममूलक तवरबाट काम हुन नसकी भैसन्तरी

उपकरणको प्रयोग गर्नुपर्ने भनी सम्बन्धित प्राविधिकबाट कारण सहितको सिफारिश प्राप्त भएमा सोही अनुसार स्वीकृत नभई बमोजिम लागत अनुमान तयार गर्नुपर्नेछ।

(४) लागत अनुमानको परीक्षण र स्वीकृत प्रचलित कानून बमोजिम गर्नुपर्नेछ।

(२०) उपभोक्ता समिति सम्बन्धी व्यवस्था :

उपभोक्ता समितिको गठन, सञ्चालन, व्यवस्थापन एवम् कार्यक्रम कार्यान्वयन देहाय बमोजिम हुनेछ :

(१) गाउँपालिकाबाट सञ्चालन गरिने विकास आयोजनाको कार्यान्वयनको लागि ऐनको दफा १५ बमोजिम गरिनेछ। साथै उपभोक्ता समितिबाट आयोजना कार्यान्वयन र सञ्चालन गराउँदा कार्यबोध, प्राविधिक जटिलता, आर्थिक दायित्व, मानव संसाधनको उपयोग तथा प्राप्तीको आधारमा बडा स्तरबाट सञ्चालन हुने आयोजनाको ५ लाख सम्मको रकम सिमान्तका आयोजना/कार्यक्रमहरूको सम्बन्धित बडाबाट सम्भौता गरिनेछ। ५ लाख भन्दा बढी रकमका आयोजना/कार्यक्रम लगायत अन्य सम्भौता गाउँकार्यपालिकाबाटै गरिनेछ। सम्भौता एवं विवरण फारम अनुसूची-९ बमोजिम हुनेछ।

(२) बडा स्तरीय उपभोक्ता समिति गठन:

(क) उपभोक्ता समितिबाट आयोजना कार्यान्वयन र सञ्चालन गर्दा आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने घरपरिवारको पहिचान गरी त्यस्ता घरपरिवारको आम भेलाबाट सम्बन्धित आयोजनास्वत्वमा नै सातदेखि एघार सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्नेछ। उपभोक्ता समितिका सदस्यहरूले आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। (ख) गाउँपालिकाका बहालवाला पदाधिकारी, राजनीतिक दलको प्रतिनिधिको रूपमा गाउँपालिकाको कुनै पनि पदमा आसिन व्यक्ति, बहालवाला सरकारी कर्मचारी, शिक्षक, निर्माण व्यवसायी, सरकारी पेपकी वा बेल्जु फल्लुगैट नगरेका व्यक्तिहरू, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाई उक्त सजाय भुक्तान गरेको तीन वर्ष ननाघेको व्यक्ति, सार्वजनिक संपत्ति हिनानिमा गरेका व्यक्ति उपभोक्ता समितिका सदस्य हुन पाउने छैनन्।

(ग) उपभोक्ता समितिका सदस्यहरूमा कम्तीमा तैतीस प्रतिशत महिला हुनुपर्नेछ। समितिको अध्यक्ष, सचिव र कोषाध्यक्षमध्ये कम्तीमा एकजना महिला पदाधिकारी हुनुपर्नेछ। उपभोक्ता समिति गठन गर्दा समावेशी हुनका साथै उपभोक्ता समितिको सदस्य बन्ने व्यक्तिहरू सामान्यतया साक्षर हुनुपर्नेछ।



प्रमुख प्रशासकिय अधिकृत

(घ) उपर्युक्त समयमा एक व्यक्ति एकभन्दा बढी उपभोक्ता समितिको सदस्य हुन पाउने छैन साथै एकासगोलका परिवारबाट एकजनाभन्दा बढी व्यक्ति समितिको सदस्य हुन पाइने छैन ।

(ङ) उपभोक्ता समिति गठन गर्दा गाउँपालिकाले तोकेको कर्मचारी वा सम्बन्धित बढाको बडा सचिव वा गाउँपालिकाले तोकेको कर्मचारीको रोहबरमा गर्नु पर्नेछ । यसरी खटिने कर्मचारीले उपभोक्ता समिति गठन गरे पछि सो सम्बन्धी प्रतिवेदन सम्बन्धित गाउँपालिकामा पेश गर्नुपर्नेछ ।

(च) प्रचलित ऐन, नियम, प्रक्रिया र मापदण्ड विपरित उपभोक्ता समिति वा अनुगमन समिति गठन गरेको वा सिफारिश गरेको पाइएमा यसरी गठन वा सिफारिश गर्ने कर्मचारी, व्यक्ति वा संस्थालाई समेत कारवाही हुनेछ ।

(छ) उपभोक्ता समितिको गठन सर्वसम्मत तरिकाले गर्नुपर्नेछ । सर्वसम्मत हुन नसकेको अवस्थामा तोकेको विधि अनुसार खटिएका कर्मचारीले उपभोक्ता समिति गठन गरी शोको जानकारी सम्बन्धित गाउँपालिकालाई गराउनु पर्नेछ ।

(ज) गाउँपालिकाबाट कार्यक्रम वा आयोजना स्वीकृत भएपछि उपभोक्ता समिति मार्फत सञ्चालन गरिने कार्यक्रम वा आयोजनाको हकमा बढीमा पन्ध्र दिन भित्र उपभोक्ता समिति गठन गरी सम्झौताका लागि सम्पर्क राख्न सम्बन्धित लाभग्राही समूहलाई जानकारी दिनुपर्नेछ । तोकिएको समयभित्र उपभोक्ता समिति गठन भई आउन नसकेमा सम्बन्धित गाउँपालिकाले सहजीकरण गर्नेछ । उपभोक्ता समिति गठन हुन नसकेमा अन्य वैकल्पिक माध्यमबाट आयोजना सञ्चालन गर्न सकिनेछ ।

(झ) गाउँपालिकाले आयोजना/कार्यक्रम छनौट गर्दा उपभोक्ता समितिको तर्फबाट नगद लागत सहभागिता जुट्ने आयोजनालाई प्राथमिकता दिनुपर्ने छ । यसरी नगद सहभागिता तोकिएको अवस्थामा उपभोक्ता समितिको तर्फबाट व्यहोर्नुपर्ने सहभागिता बापतको रकम सम्बन्धित गाउँपालिकाको खातामा दाखिला गरी सोको भौचर प्राप्त भएपछि मात्र उपभोक्ता समितिसंग योजना सम्झौता गर्नुपर्नेछ । नगद लागत सहभागिता नजुट्ने गरी आयोजना स्वीकृत भएको अवस्थामा गाउँपालिकाले योजना सम्झौता गरी निर्धारण गरे बमोजिम जनसहभागिता बराबरको काम गरेको प्राविधिक मूल्याङ्कन सहितको प्रतिवेदन प्राप्त भएपछि कार्यक्रमगतिको आधारमा आयोजनाको लागि गाउँपालिकाले उपलब्ध गराउने रकमबाट भुक्तानी गर्नुपर्नेछ । लागत सहभागिताको व्यवस्था नभएको कुनैपनि योजना उपभोक्ता समिति मार्फत संचालन गर्न पाइने छैन । जनसहभागिता विवरण फारम अनुसूची-३ मा समावेश छ ।

(ञ) यस बमोजिम कार्यक्रम स्वीकृत नभई विगत वर्षमा वा यसै आर्थिक वर्षमा पनि सम्झौता हुनुपूर्व कार्य शपथपत्र गरिएका भनी भुक्तानी माग गरिएको कार्यक्रम वा आयोजनाहरूमा र आ.व.को अन्त्यमा काम भैसकेको देखाई पछि काम गर्ने गरी कुनै पनि हालतमा उपभोक्ता समितिलाई रकम भुक्तानी दिन पाइने छैन । उपभोक्ता समितिले स्वीकृत कार्यक्रम बमोजिम गरेको कामको मात्र भुक्तानी दिनु पर्नेछ ।

(ट) तोकिएको काम भन्दा बढी गर्ने वा काम नै नगरी वा वास्तविक कामभन्दा बढी काम गरेको देखाई अथवा कुनै आइटमको सट्टा अर्को आइटमको कार्य पूरा गरेको देखाई लागत अनुमानभन्दा बढी रकम माग्ने उपभोक्ता



समितिलाई उक्त रकम भुक्तानी गर्दिँ कालो सूचीमा राखी कारवाही गर्नुको अतिरिक्त सम्बन्धित प्राविधिकलाई समेत कारवाही गरिनेछ ।

(ठ) उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार लगायत आयोजना लागत, निर्माण सामग्रीको परिमाण, आयोजनाको गुणस्तर, राख्नुपर्ने खाता, किस्ता निकास तथा भुक्तानी प्रक्रिया, पारदर्शिता, अनुगमनसम्बन्धी व्यवस्थाका बारेमा कार्यक्रम वा आयोजना सम्झौता हुनुपूर्व एक वा सोभन्दा बढी उपभोक्ता समितिहरूका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई सामूहिक रूपमा अनुशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।

(ड) उपभोक्ता समितिको खाता अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ । खाता संचालकहरूको तीनपुस्तै खुलाई आयोजना खाता र गाउँपालिकामा अभिलेख राख्नुपर्नेछ । उपभोक्ता समितिको गठन र यसको बैठकका निर्णयहरूको अभिलेख उपभोक्ता समितिको सचिवले राख्नुपर्नेछ ।

(त) उपभोक्ता समितिले आफूले प्रत्येक किस्तामा गरेको खर्चको सूचना अनुसूची-३ बमोजिम सार्वजनिक गर्नुको साथै सम्बन्धित उपभोक्ता र गाउँपालिकालाई जानकारी गराउनु पर्नेछ । सम्बन्धित निकायबाट कुनै पनि समयमा उपभोक्ता समिति तथा आयोजना कार्यान्वयन गर्ने निकाय वा संघ-संस्थाको आर्थिक कारोबारको बारेमा जाँचबुझ वा निरीक्षण गर्न सकिनेछ ।

(थ) उपभोक्ता समिति, गैर सरकारी संस्था वा सामुदायिक संस्थाले आफ्नो खाताबाट पचास हजारभन्दा माथिको आर्थिक कारोबार गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्नेछ ।

(द) सामाजिक परिचालनका माध्यमबाट गठन भएका समूह, सामुदायिक संस्था (जस्तै सामुदायिक वन, सामुदायिकस्तरका सहकारी संस्थाहरू, टोल विकास संस्था, आमा समूह, कृषि समूह, सामुदायिक संगठन आदि) कार्यक्रम वा आयोजना सञ्चालन गर्न इच्छुक भएमा छुट्टै उपभोक्ता समिति गठन नगरी सञ्चालन गर्न सकिने भएमा त्यस्ता समूह मार्फत कार्यक्रम सञ्चालन गर्न सकिनेछ ।

(ध) उपभोक्ता समिति मार्फत सञ्चालन गरिने आयोजनाहरू श्रममूलक प्रविधिमा आधारित रही स्थानीय श्रमको उपयोग र परिचालनलाई उच्च प्राथमिकता दिनु पर्नेछ ।

(न) श्रममूलक प्रविधिबाट कार्य गराउने गरी लागत अनुमान स्वीकृत गराई सोही बमोजिम सम्झौता गरी मेशीनरी उपकरणको प्रयोगबाट कार्य गरेको पाइएमा त्यस्तो उपभोक्ता समितिसंग भएको सम्झौता रद्द गरी उपभोक्ता समितिलाई भुक्तानी गरिएको रकम मूल्यांकन गरी बढी भएको रकम सरकारी बाँकी सरह असुल उपर गर्नुपर्नेछ ।

(प) आयोजना कार्यान्वयन गर्ने निकाय वा उपभोक्ता समितिले आयोजनाको भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन अनुसूची-४ को ढाँचामा सम्झौतामा तोकिए बमोजिमको समयमा सम्बन्धित गाउँपालिकामा पठाउनु पर्नेछ ।

(फ) गाउँपालिकाले आयोजना सञ्चालन एवम् कार्यान्वयनमा संलग्न उपभोक्ता समिति, सामुदायिक संस्था एवम् गैर सरकारी संघ संस्थाको अभिलेखीकरण गरी लागत व्यवस्थित गर्नुपर्नेछ ।

  
प्रमुख प्रशासकीय अधिकृत

(ब) उपभोक्ता समितिसँग सम्झौता गर्नु अगाडि गाउँपालिकाको योजना शाखा वा योजना सम्बन्धी काम गर्ने कर्मचारीले प्रचलित कानून, कार्यविधि, निर्देशिका बमोजिम आवश्यक कागजात सहित उपभोक्ता समिति गठन भए नभएको बारे एकिन गरी आफ्नो स्पष्ट राय साथ सम्झौताका लागि निर्णय गर्ने अधिकारी समक्ष पेश गरी निर्णय भए बमोजिम गर्नुपर्नेछ ।

(भ) गाउँपालिका र उपभोक्ता समिति बीचमा हुने सम्झौता पत्रमा आयोजनाको लागत, कार्य प्रारम्भ र सम्पन्न हुने अवधि, उपभोक्ता समितिले गर्ने योगदानको प्रकार र रकम, सम्बन्धित उपभोक्ताद्वारा सञ्चालन र मर्मत सम्भार गर्नुपर्ने विषय आदि उल्लेख गर्नुपर्नेछ ।

(म) उपभोक्ता समितिलाई सम्बन्धित गाउँपालिकाले लागत अनुमान तयार गर्ने, प्राविधिक सल्लाह दिने, जाँचपास लगायत अन्य प्राविधिक सहयोग उपलब्ध गराउनुपर्नेछ । गाउँपालिकाबाट प्राविधिक सेवा उपलब्ध गराउन कुनै कारणले सम्भव नभएमा सम्झौतामा उल्लेख गरी तोकिएको खर्चको सीमा भित्र रही उपभोक्ता समितिले आफ्नै तर्फबाट करारमा प्राविधिक नियुक्त गर्न वा प्राविधिक सहयोग लिन सक्नेछ ।

(य) उपभोक्ता समितिले कार्यक्रम सञ्चालन गर्दा उपभोक्ता समूहको निर्णयको आधारमा गर्ने, आयोजनाको निर्माण कार्य सम्बन्धित गाउँपालिकाको तर्फबाट तोकिएको प्राविधिकले तयार गरेको लागत अनुमान तथा प्राविधिक सल्लाहको अधीनमा रही गर्ने र आयोजना कार्यान्वयन गर्दा स्थानीय स्रोत, साधन र श्रम शक्तिको अधिकतम परिचालन गर्ने गरी गर्नुपर्नेछ ।

(र) उपभोक्ता समितिले मासिक रूपमा बैठक बस्नुपर्ने, बैठकबाट भएको निर्णय सम्बन्धित गाउँपालिकालाई जानकारी गराउने, आयोजना सञ्चालन, संरक्षण र मर्मत सम्भार गर्ने, आफूले जिम्मा लिएको काम निर्धारित समयमा सम्पन्न गर्न नसकेमा उपभोक्ता समूहको निर्णय सहित थप म्याद माग गर्ने, कार्यक्रम कार्यान्वयन संग सम्बन्धित सम्पूर्ण खर्चहरूको बिल भरपाई सुरक्षित राख्ने, सम्बन्धित कामको प्रगति विवरण गाउँपालिकामा उपलब्ध गराउने, कामको फरफारक गराउनु अघि समीक्षाको लागि उपभोक्ता समूहको बैठक बोलाई बैठकमा राखी छलफल गराउने, यस्तो बैठकको उपस्थिति र निर्णयको प्रतिलिपि सम्बन्धित गाउँपालिकामा प्रस्तुत गर्ने आदि कार्य सम्पादन गर्नुपर्नेछ ।

(ल) उपभोक्ता समितिले गरेको कामको लागत मूल्य, कार्य, कार्यस्थल, लागेको रकम, उपभोक्ता समितिको पदाधिकारीको नाम, कार्य शुरू तथा सम्पन्न मिति समेत खुल्ने गरी सम्बन्धित कार्यस्थलमा सार्वजनिक परीक्षण गरेको प्रतिवेदन सम्बन्धित गाउँपालिकामा प्रस्तुत गर्नुपर्नेछ ।

(व) उपभोक्ता समिति माफत गरिएको निर्माण वा सञ्चालन गरेको कार्यक्रमको जानकारी स्थानीय जनताले माग गरेमा उपभोक्ता समितिले उपलब्ध गराउनुपर्नेछ । यसरी माग गरेको विवरण उपलब्ध नगराएको भनी सम्बन्धित उपभोक्ताले उपभोक्ता समिति भंग गर्न माग गरेमा सम्बन्धित गाउँपालिकाले सो विषयमा सत्य तथ्य बुझी उपभोक्ता समितिको पुन:गठन गर्ने, समिति भंग गर्ने वा अन्य माध्यमबाट कार्य सम्पन्न गर्न सक्नेछ ।

(श) उपभोक्ता समिति माफत सञ्चालन हुने वा निर्माण हुने विकास निर्माण कार्यको स्वलगत अनुगमन गर्ने जिम्मेवारी सम्बन्धित गाउँपालिका तथा सम्बन्धित अनुगमन समितिको हुनेछ ।

(घ) उपभोक्ता समितिले कामको लागि नियमानुसार लिएको पेष्की फछगौट गर्दा प्रथम किस्ताको प्राविधिक मूल्याङ्कन, सम्झौता अनुसारको नाप जाँच र मूल्य खुल्नेको रनिङ्गबिल, उपभोक्ता समितिको बैठकको प्रतिलिपि समेत राखी सम्बन्धित गाउँपालिकामा निवेदन दिनुपर्नेछ । यस विवरणको आधारमा अधिल्लो किस्ताको पेष्की फछगौट गरी थप कामको मात्र अर्को किस्ता कायम गरी सोही बराबरको रकम उपलब्ध गराईनेछ । उपभोक्ता समिति स्वयम्ले प्रत्येक किस्तामा गरेको खर्चको सूचना सार्वजनिक स्थानमा टाँस गर्नुपर्नेछ ।

(ङ) उपभोक्ता समितिले कार्य सम्पन्न गरेपछि प्राविधिक जाँचपास र कार्यसम्पन्न प्रतिवेदन प्राप्त गरी सम्बन्धित गाउँपालिकाको प्रतिनिधिको रोहवरमा सार्वजनिक परीक्षण गराउनु पर्नेछ । फरफारकका लागि उक्त सार्वजनिक परीक्षणको प्रतिवेदन समेत पेश गर्नुपर्नेछ । अन्तिम भुक्तानी दिँदा उक्त योजनाको फोटो र सो अनुसार निर्माण भएको हो भनी उपभोक्ता समितिको निर्णय तथा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको दस्तखत गराई सम्बन्धित फाईलमा समावेश गर्नु पर्नेछ ।

(ह) उपभोक्ता समिति माफत सञ्चालन भएका आयोजनाहरूको कार्यसम्पन्न भएपछि सम्बन्धित निकायले सोको रेखदेख मर्मत सम्भार गर्ने जिम्मेवारी समेत तोकी उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुपर्नेछ । यसरी आयोजनाको हस्तान्तरण भएमा सम्बन्धित गाउँपालिकाको सहमति लिई उपभोक्ता समितिले सेवा शुल्क लिन र सोको नियमित मर्मत सम्भार र सञ्चालनको व्यवस्था गर्न सक्नेछ । यसका लागि आवश्यकता अनुसार कार्यक्रम तथा आयोजना सञ्चालन कार्यविधि तयार गरी सम्बन्धित गाउँपालिकाबाट स्वीकृत गरी लागू गर्न सकिनेछ ।

(झ) गाउँपालिका आफैले संचालन गरेको वा उपभोक्ता समिति, गैर सरकारी संस्था लगायत अन्य सामाजिक संघसंस्था माफत सञ्चालन गरिने तालिम, गोष्ठी, सेमिनार, अभिमुखीकरण कार्यक्रम, कार्यशालाजस्ता कार्यक्रमहरूको भुक्तानी गर्दा उक्त कार्यक्रम संचालन गर्ने विषयमा भएको निर्णय, कार्यक्रम संचालन भएको स्थान र कार्यक्रम अवधि, कार्यक्रमको उद्देश्य र अपेक्षित उपलब्धि, कार्यक्रमका सहभागीको उपस्थिति, कार्यक्रमको कार्यतालिका, कार्यक्रममा प्रस्तुत भएको कार्यपत्रको प्रतिलिपि, कार्यक्रम संचालन गर्दाको अवस्थाका तस्वीरहरू सहित आर्थिक प्रशासन नियम बमोजिमका अन्य वील भरपाई र कागजात संलग्न गरी कार्यसम्पन्न प्रतिवेदनका आधारमा गर्नुपर्नेछ ।

(ञ) उपभोक्ता समितिले आयोजनाहरू संचालन गर्दा तोकिए बमोजिमको गुणस्तर कायम गर्ने गराउने दायित्व र जिम्मेवारी सम्बन्धित प्राविधिक कर्मचारी, अन्य कर्मचारी, उपभोक्ता समिति र अनुगमन तथा सहजीकरण समितिको हुनेछ ।

(ञ) अनुकरणीय कार्य गर्ने उपभोक्ता समिति, प्राविधिक कर्मचारी र सम्बन्धित कर्मचारीलाई सभाको निर्णय बमोजिम वार्षिक रूपमा पुरस्कार प्रदान गर्न सकिनेछ ।

(२९) अनुगमन तथा सहजीकरण सम्बन्धमा :

(१) उपभोक्ता समिति वा ठेक्कापट्टा जूनसुके प्रक्रियाबाट कार्यक्रम वा आयोजना संचालन वा कार्यान्वयनमा अनुगमन एवम् सहजीकरण गर्न नैसर्गिक बमोजिमको अनुगमन तथा सहजीकरण समिति हुनेछ ।

प्रमुख प्रशासकीय अधिकारी

क) बडा स्तरीय अनुगमन तथा सहजीकरण समिति :

- १) बडा अध्यक्ष - संयोजक
- २) आयोजना कार्यन्वयन हुने स्थान नजिकको बडा सदस्य - सदस्य
- ३) सम्बन्धित बडाको महिला सदस्य - सदस्य
- ४) प्राविधिक कर्मचारी - सदस्य
- ५) प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको कर्मचारी - सदस्य
- ६) सम्बन्धित बडाको बडा सचिव - सदस्य सचिव

(१५) खाण्ड (क) बमोजिमको समिति ठेक्कापट्टाबाट सञ्चालन गरिने कार्यक्रम वा आयोजनाको हकमा कार्यक्रम वा आयोजना प्रारम्भ हुनुभन्दा पहिले सो आयोजनामा खटिएका कर्मचारीले र उपभोक्ता समितिबाट सञ्चालन गरिने कार्यक्रम वा आयोजनाको हकमा सम्झौता हुनुपूर्व आयोजना अनुगमन तथा सहजीकरण समिति गठन गर्नुपर्नेछ। कार्यक्रम वा आयोजनाको अन्तिम भुक्तानी एवम् फरफारक गर्नुपूर्व यस्तो समितिको प्रतिवेदन सहित सिफारिश आवश्यक पर्नेछ।

(१६) आयोजना संचालनको क्रममा बाधा अवरोध आइपरेमा आवश्यक सहजीकरण गर्ने, सम्पन्न कार्यक्रम वा आयोजनाको सार्वजनिक परिक्षण गर्ने तथा गाउँपालिकासँग गरेको सम्झौता र प्रचलित कानून बमोजिम कार्यक्रम तथा आयोजना संचालन भएको नपाइएमा सम्बन्धित उपभोक्ता समितिका सदस्यहरूलाई र गाउँपालिकालेई सोको जानकारी गराउनु कार्यक्रम वा आयोजना अनुगमन तथा सहजीकरण समितिको कर्तव्य हुनेछ। अनुगमन प्रतिवेदन फारम अनुसूची - ४ मा समावेश छ।

(१७) समितिले आयोजना सम्पन्न भएको सात दिनभित्र आयोजनाको अन्तिम भुक्तानी र फरफारकको निम्ति सिफारिश गर्नु पर्नेछ। समितिले आफ्नो दायित्व र जिम्मेवारी निर्वाह नगरेको, भुक्तानी र फरफारकको लागि सिफारिश नगरेको कारणबाट प्रचलित कानून बमोजिम भए गरेका कार्यको भुक्तानी दिन, फरफारक गर्न लगायतका थप कार्यहरू अगाडि बढाउन बाधा परेको मानिने छैन। सिफारिस फारम अनुसूची - ८ मा समावेश छ।

(१८) कार्यक्रम वा आयोजना अनुगमन समितिको थप जिम्मेवारी र आचार सहिता आयोजना सम्झौता फारममा उल्लेख गरे बमोजिम हुनेछ।

(१९) आयोजना सुपरिवेक्षण र अनुगमन समितिले आयोजना निर्माण सम्बन्धमा भएको प्रगति विवरण उपभोक्ता समिति र सम्बन्धित गाउँपालिकालेई उपलब्ध गराउने, आयोजना सञ्चालनबाट स्थानीय जनतालाई पुगेको सुविधा, सेवाको गुणस्तर, सेवामा बृद्धि गराउनु पर्ने अवस्था आदिको सुपरिवेक्षण गरी जानकारी लिने, आयोजना सञ्चालनको क्रममा देखा परेका बाधा व्यवधान हटाउनको लागि उपयुक्त सुझाव सहितको सिफारिस सम्बन्धित उपभोक्ता समिति र गाउँपालिकामा पेश गर्ने तथा उपभोक्ता समितिले गाउँपालिकासँग गरेको सम्झौता र प्रचलित कानून बमोजिम कार्यक्रम तथा आयोजना सञ्चालन भएको नपाइएमा सोको जानकारी सम्बन्धित गाउँपालिकामा गराउने दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्नेछ।

(२२) सार्वजनिक निजी साझेदारी :

२१

(१) गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माण लगायत सेवा खरिद र सेवा प्रवाहका कार्य प्रचलित कानून अनुसार सार्वजनिक निजी साझेदारी अन्तर्गत गराउन सक्नेछ।



(२) निजीक्षेत्र आकर्षित हुनसक्ने सम्भावित क्षेत्रहरूको पहिचान गरी त्यस्ता क्षेत्रहरूमा साझेदारीमा काम गर्न गाउँपालिकाले निजी क्षेत्रलाई आह्वान गर्नेछ।

(३) यसरी कार्य गराउनु सार्वजनिक निजी साझेदारी नीति, २०६० एवम् सार्वजनिक निजी साझेदारी कार्यविधि (गाउँपालिकाको लागि), २०६१ बमोजिम गर्नु गराउनु पर्नेछ।

(४) गाउँपालिकाले आफ्नो कार्यक्षेत्र भित्र रहेका गैर सरकारी संस्था, निजी क्षेत्र, सामुदायिक संस्थाबाट सञ्चालन हुने कार्यक्रम वा आयोजनामा परिपूरकता कायम गर्नुका साथै यस्ता संस्थाहरूसँग साझेदारीमा कार्यक्रम वा आयोजनाहरू सञ्चालन एवम् कार्यान्वयन गर्न सक्नेछ।

(२३) ठेक्कापट्टासम्बन्धी व्यवस्था : उपभोक्ता समितिबाट कार्य सम्पन्न हुन नसक्ने जटिल र प्राविधिक रूपमा कठिन प्रकृतिका आयोजनाहरूको गाउँपालिकाले प्रचलित कानूनको प्रक्रिया पुऱ्याई ठेक्कापट्टाद्वारा काम गराउनु पर्नेछ।

(२४) सडक निर्माणसम्बन्धी विशेष व्यवस्था :

(१) पूर्वाधार विकासबाट अधिकतम लाभ लिनका लागि सडक सुविधा पुग्ने क्षेत्रमा तत्काल रोजगारी र आयआर्जनमा बढावा दिनसक्ने कृषि (कृषि, पशुविकास र मत्स्य विकास) तथा गैर कृषि (लघुउद्योग, उद्यम, व्यवसाय) सम्बन्धी आर्थिक तथा सामाजिक विकासका क्रियाकलापहरू उक्त क्षेत्रमा नै संकेन्द्रित (क्लस्टर) गरी एक क्षेत्रले अर्को क्षेत्रको विकासमा परिपूरकता कायम हुने गरी सञ्चालन गर्नुपर्नेछ।

(२) सडकमा लगानी गर्दा नयाँ ट्याक खोल्ने कार्यलाई कम प्राथमिकता दिई भैरहेका सडकहरूलाई बाह्रै महिना सञ्चालन गर्न, सडकको स्तरोन्नतिको साथै सडक संरचना र पुल-पुलैसा निर्माणमा प्राथमिकता दिनु पर्नेछ।

(३) सडक निर्माण कार्यमा दूला मेथिनी उपकरणको प्रयोगमा कम प्राथमिकता दिनु पर्नेछ। तर प्राविधिकको परामर्शमा वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ को साथै सामाजिक तथा वातावरणीय सुरक्षाको रूपरेखा, २०६५ को परिधिभित्र रही वातावरण तथा श्रममैत्री उपकरण प्रयोगमा बाधा पर्ने छैन।

(४) गाउँपालिकाले आफ्नो क्षेत्रभित्र गाउँपालिका लगायत अन्य निकायबाट निर्माण भएका सम्पूर्ण सडकहरूको नक्शाङ्कन एवम् अद्यावधिक विवरण (रोड इन्भेन्ट्री) तयार गरी राख्नु पर्नेछ।

(५) सम्बन्धित निकायको स्वीकृत वेगर वातावरणमा प्रत्यक्ष रूपमा असर पुऱ्याउने खालका आयोजनाहरू तथा गाउँपालिकाको स्वीकृत वेगर स्थानीयस्तरका सडक निर्माणसम्बन्धी भौतिक पूर्वाधारका आयोजनाहरू सञ्चालन गर्न पाइने छैन।

(६) सडक निर्माणसम्बन्धी कार्य सञ्चालन गर्नुपूर्व सडकको क्षेत्राधिकार (राइट अफ वे) कायम गर्न लगत कट्टा गर्ने प्रक्रिया शुरु गरेको हुनु पर्नेछ। साथै सडकको दुवैतर्फ हरियाली कायम राख्न वृक्षारोपण समेत गर्नुपर्नेछ।

प्रमुख प्रशासकीय अधिकृत

२२

(२५) आयोजना मर्मत संभार तथा हस्तांतरण सम्बन्धी व्यवस्था :

(१) एक करोड रूपैयाँभन्दा माथि लागत भएका आयोजनाको हकमा आयोजनाको लागत अनुमान तर्जुमा गर्दाकै समयमा मर्मत सम्भारका लागि रकम छुट्याउनु पर्नेछ ।

(२) आयोजना सञ्चालन गर्ने निकायले सम्पन्न भईसकेका आयोजनाहरूको नियमित रेखदेख र मर्मत संभार कार्य आफैले गर्ने वा त्यस्ता आयोजनाको स्वामित्व समेत सम्बन्धित उपभोक्ता समिति, सामुदायिक संस्था वा गैरसरकारी संस्थालाई बमोजिम हस्तांतरण गरी दीगो सञ्चालन हुने व्यवस्था मिलाउनु पर्नेछ ।

(३) हस्तांतरित आयोजनाको नियमित सञ्चालन र मर्मत संभारका लागि उपभोक्ता समिति, गैर सरकारी संस्था वा सामुदायिक संस्थाले सम्बन्धित गाउँपालिकाबाट स्वीकृत लिई आवश्यक सेवाशुल्क तोकी आफ्नो कोष खडा गर्न सक्नेछन् ।

(४) उपदफा (३) बमोजिमको कोषबाट कोषको वार्षिक आम्दानीको दश प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ त्यति रकम प्रशासनिक कार्यमा खर्च गर्न सकिनेछ । बाँकी रकम सम्बन्धित आयोजनाको मर्मत संभार र स्तरोन्नतिका लागि खर्च गर्नुपर्नेछ ।

(५) नियमित रूपमा मर्मत संभार नगर्ने आयोजनामा गाउँपालिकाबाट थप लगानी हुने छैन ।

(२६) जनसहभागिता एवम् लागत सहभागिता :

(१) कार्यक्रम वा आयोजना तर्जुमा, सञ्चालन, अनुगमन तथा मूल्याङ्कन लगायत आयोजनाका प्रत्येक चरणमा अत्यधिक मात्रामा सहभागिता जुटाउने प्रयत्न गर्नु गाउँपालिकाको कर्तव्य हुनेछ ।

(२) सहभागिताको मापदण्ड तयार गर्दा आयोजनाको प्रकृति, आयोजनास्थल, उपभोक्ताको क्षमता र गाउँपालिकाले अवलम्बन गरेको नीतिका अर्धनमा ५ प्रतिशतमा कम नहुने गरी (लगद, श्रम वा स्थानीय सामग्री) निर्धारण गर्नुपर्नेछ ।

(३) सहभागिताको अंश निर्धारण गर्दा अति विपन्न परिवार र लक्षित समूहलाई विशेष सहूलियत दिन सकिने प्रावधान राख्न सकिनेछ । लागत सहभागिता व्यहोर्न नसकेको कारणबाट लक्षित समूहलाई आयोजनाको लाभबाट वञ्चित गराइनेछैन ।

(२७) कार्यक्रम वा आयोजना सञ्चालन सम्बन्धी कार्यतालिका : गाउँपालिकाको कार्यक्रम वा आयोजना सञ्चालन गर्दा देहायको समयतालिका अनुसार गर्नुपर्ने छ :-

सि.नं.	कार्य हरू	समय तालिका
१	चालू आर्थिक वर्षको वार्षिक कार्य तालिका (खरिद योजना सहित) निर्माण र स्वीकृति ।	श्रावण मसान्तभित्र ।
२	वार्षिक कार्य तालिका अनुसार उपभोक्ता समितिको गठन र संभौता, टेक्का पट्टा वा अन्य प्रक्रियाबाट आयोजना कार्यान्वयन, व्यवस्थापन र कार्यात्म्य आदेश ।	वार्षिक कार्य योजना अनुसार कार्तिक मसान्तभित्र ।



३	आयोजना सम्पन्न गर्ने अवधि ।	ज्येष्ठ मसान्तभित्र ।
४	जाँचपास र फरफारक ।	आयोजना सम्पन्न भएको ३० दिनभित्र ।
	आगामी आर्थिक वर्षको कार्यक्रम र बजेट तर्जुमा गाउँसभाबाट पारित गर्ने ।	असार मसान्त भित्र

(२८) कार्यक्रम कार्यान्वयन तथा सञ्चालनमा सहयोग गर्नुपर्ने :

गाउँपालिकाबाट आफ्नो क्षेत्रभित्र सञ्चालन तथा कार्यान्वयन हुने कार्यक्रम वा आयोजनामा राजनैतिक दल, सामुदायिक संस्था, नागरिक समाज, गैर सरकारी संस्था, पेशागत संस्था एवम् सबै सरकारी एवम् गैर सरकारी संस्थाले आवश्यक सहयोग र सहजीकरण गर्नुपर्नेछ ।

#### परिच्छेद - ५ अनुगमन एवम् मूल्याङ्कन

(२९) सुपरिवेक्षण तथा अनुगमन समिति गठन तथा काम, कर्तव्य र अधिकार :

(१) गाउँपालिकाले गाउँपालिकामा सञ्चालित विभिन्न कार्यक्रम वा आयोजनाहरूको समग्र अनुगमन गर्ने प्रयोजनका लागि देहाय बमोजिमको गाउँपालिका स्तरीय सुपरिवेक्षण तथा अनुगमन समिति गठन गर्नु पर्नेछ ।

(क) गाउँपालिकाको उपाध्यक्ष वा निजबाट तोकिएको पदाधिकारी - संयोजक

(ख) सम्बन्धित वडाको वडाध्यक्ष - सदस्य

(ग) प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको कर्मचारी - सदस्य

(घ) इन्जिनियर वा निजले तोकेको सबइन्जिनियर - सदस्य

(ङ) संयोजकले तोकेको महिला सदस्य - सदस्य

(२) उपदफा (१) अनुसार गठन हुने सुपरिवेक्षण तथा अनुगमन समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :-

(क) आयोजनाको कार्यान्वयनमा सहजीकरण गर्ने तथा देखिएका बाधा, व्यवधान र समस्या समाधानका लागि आवश्यक निर्देशन दिने,

(ख) आयोजनाको कार्यान्वयन कार्यतालिका अनुसार काम भए नभएको यकीन गर्ने र नगरेको पाइएमा सम्बन्धित पक्षलाई सचेत गराउने,

(ग) विषयगत शाखा र अन्य सरकारी क्षेत्रबाट सञ्चालित कार्यक्रम वा आयोजनाको समेत अनुगमन गर्ने ।

(घ) गैरसरकारी संस्थाबाट सञ्चालित कार्यक्रम वा आयोजनाको प्रभावकारी अनुगमन गर्ने,

(ङ) समितिले अनुगमनको क्रममा देखिएका विषयमा आवश्यक लेखाजोखा गरी आफ्नो सुझाव सहितको प्रतिवेदन आयोजना फरफारक गर्नुभन्दा अघि पेश गर्नु पर्नेछ । यसरी प्राप्त प्रतिवेदनमाथि कार्यपालिकाको बैठकमा आवश्यक छलफल गर्नुपर्नेछ ।

(च) गाउँपालिकाले आफ्ना कार्यक्रम वा आयोजनाहरूको सुपरिवेक्षण तथा अनुगमन कार्ययोजना/कार्यतालिका बनाई सोको आधारमा नियमित रूपमा सुपरिवेक्षण, अनुगमन एवम् समीक्षा गर्नुपर्नेछ ।

प्रमुख प्रशासकीय अधिकृत

(छ) समिति आफैले अनुगमन गर्न वा आवश्यकता अनुसार बढीमा पाँच सदस्यीय उप-समिति गठन गरी आयोजनाको सुपरीवेक्षण तथा अनुगमन गर्न वा अन्य कुनै पदाधिकारी वा कर्मचारीहरूलाई अनुगमनसम्बन्धी कार्यमा छटाउन सक्नेछ ।

(ज) अनुगमनसम्बन्धी अन्य व्यवस्था कार्यपालिकाबाट तोकिए बमोजिम हुनेछ ।

(३०) अनुगमनसम्बन्धी षप व्यवस्था :

(१) गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित कार्यक्रम वा आयोजनाको अनुगमन, प्रगति प्रतिवेदन र त्यसको समीक्षा सहितको विवरण सभामा छलफल गराउनु पर्नेछ । र सोको प्रतिवेदन प्रचलित कानून बमोजिम तोकिएको निकायमा पठाउनु पर्नेछ ।

(२) गाउँपालिकाले सेवा करारमा परामर्शदाता नियुक्ति गरी अनुगमन एवम् मूल्याङ्कन गर्न गराउन सक्नेछ ।

(३) गाउँपालिकाको क्षेत्रभित्र सञ्चालित कार्यक्रम तथा बजेटको तर्जुमा, कार्यान्वयन र अनुगमन प्रक्रियामा बातावरणीय पक्ष, लैङ्गिक तथा सामाजिक समावेशीकरणस्ता विषयलाई पर्याप्त ध्यान दिए नदिएको बारेमा सुपरीवेक्षण तथा अनुगमन गर्नुपर्नेछ ।

(३१) आयोजना जाँचपास र फरफारकसम्बन्धी व्यवस्था :

(१) गाउँपालिकाले आयोजना सम्पन्न भएको जानकारी प्राप्त भएपछि भौतिक पूर्वाधार आयोजनाको हकमा सम्बन्धित प्राविधिकले पेश गरेको अन्तिम मूल्यांकन, कार्य सम्पन्न प्रतिवेदन र सार्वजनिक परीक्षणको प्रतिवेदन तथा अन्य क्रियाकलापको हकमा सार्वजनिक परीक्षणको प्रतिवेदनको आधारमा तीस दिनभित्र आयोजनाको जाँचपास गर्नुपर्नेछ ।

(२) गाउँपालिकाले विषयगत शाखा, अन्य निकाय वा संघ संस्थाबाट सञ्चालित आयोजनाको सम्बन्धित निकायबाट कार्यसम्पन्न प्रतिवेदन प्राप्त भएपछि आवश्यक जाँचवृक्त गरी ३० दिनभित्र जाँचपास गर्नुपर्नेछ ।

(३) गाउँपालिकाले आयोजना जाँचपास भएपछि फरफारक गरिदिनु पर्नेछ । फरफारक भएका आयोजनाहरूको गाउँसभाबाट अनुमोदन गराउनु पर्नेछ ।

(४) आयोजनाको रकम भुक्तानीको लागी अनिवार्य पेश गर्नु पर्ने आवश्यक कागजातहरू देहाय बमोजिम हुनेछन् ।

१. गाउँ कार्यपालिकाका/गाउँ सभाको बैठकको निर्णय

२. लगत स्ट्रीमेट

३. उपभोक्ता समितिको गठन र बैठकको माइनुट

४. उ.स. को पदाधिकारीहरूको नागरिकता प्र.प.को फोटोकपी

५. योजना सम्झौताको लागी निवेदन

२५



६. सम्झौता

७. कार्यदेश

८. योजना पाँच लाख भन्दा माथिको भएमा योजना स्थलमा होर्डिङ बोर्ड

९. खर्चको विल भर्पाई

१०. प्राविधिक विल

क) कार्य सम्पन्न प्रतिवेदन

ख) टेक्का विल

ग) नापी किताब

११. सार्वजनिक लेखापरिक्षण

१२. अनुगमन तथा सहजिकरण समितिको सिफारिस

१३. उ.स. वाट खर्चको अनुमोदन

१४. योजना सम्पन्न भए पछिको फोटोहरू कागजमा टाँसेर प्राविधिक र उ.स.को अध्यक्षले फोटोमा हस्ताक्षर गरेको

१५. भुक्तानीको लागि उपभोक्त समितिको नाममा नजिकको बैंकमा खाता खोली सो खाता नं. उपलब्ध गराउने ।

(३२) प्रगति प्रतिवेदन एवम् समीक्षासम्बन्धी व्यवस्था :

(१) गाउँपालिकाले ऐन, नियम बमोजिम कार्यक्रम वा आयोजनाहरूको चौमासिक र वार्षिक रूपमा प्रगति समीक्षा एवम् मूल्यांकन गर्नुपर्नेछ ।

(२) गाउँपालिकाबाट सञ्चालित कार्यक्रम वा आयोजनाको प्रगति प्रतिवेदन एवम् समीक्षा देहाय बमोजिम हुनेछ :-

(क) गाउँसभाबाट स्वीकृत बजेट र कार्यक्रमको एक प्रति प्रचलित कानून बमोजिम तालुक निकायमा पठाउनु पर्नेछ ।

(ख) गाउँपालिकाबाट सञ्चालित कार्यक्रम वा आयोजनाको चौमासिक र वार्षिक रूपमा प्रगति समीक्षा गर्नु पर्नेछ ।

(ग) प्रगति प्रतिवेदन एवं समीक्षा सम्बन्धि अन्य व्यवस्था कार्यपालिकाको निर्णयबमोजिम हुनेछ ।

(३३) प्रभाव अध्ययन :

प्रमुख प्रशासकीय अधिकृत

२६

गाउँपालिकाबाट सञ्चालित दुई करोडभन्दा बढी लागतका कार्यक्रम वा आयोजना सम्पन्न भएको तीन वर्षपछि कम्तीमा दुई वटा आयोजनाको प्रभाव मूल्याङ्कन गराउनु पर्नेछ। यसरी मूल्याङ्कनबाट सिकिएका पाठहरूलाई नयाँ कार्यक्रम वा आयोजना छनौट तथा कार्यान्वयन गर्दा पृष्ठपोषणको रूपमा लिने पद्धतिको विकास गर्नुपर्नेछ।

### परिच्छेद - ६ कोष व्यवस्थापन

(३४) सन्चित कोष : ऐनको दफा ६९ को उपदफा (२) बमोजिमका रकमहरू सन्चित कोषमा रहनेछन्।

(क) सन्चित कोषको सञ्चालन ऐनको दफा ६९ को उपदफा (४) र (५) बमोजिम हुनेछ।

(३५) विशेष कोषसम्बन्धी व्यवस्था :

(१) गाउँपालिकाले गाउँसभाबाट स्वीकृत गराई आवश्यकतानुसार विशेष कोष व्यवस्थापन गर्न सक्नेछ।

(२) कोष सञ्चालनसम्बन्धी सम्बन्धी कार्यविधिहरू कार्यपालिकाद्वारा स्वीकृत गराई लागू हुनेछन्।

(३) यस्तो कोषबाट खर्च गरिने रकम जुन प्रयोजनको लागि राखिएको हो, सो बाहेक अन्य प्रयोजनमा खर्च गर्न सकिनेछैन।

(४) ऐनको दफा ७० बमोजिम गाउँपालिकामा एक आकस्मिक कोषको व्यवस्था गरिनेछ।

(३६) रकम फिजसम्बन्धी व्यवस्था :

(१) सालतमाममा खर्च नभई बाँकी रहेको रकम देहाय बमोजिम गर्नुपर्नेछ :-

(क) नेपाल सरकारबाट निकास भएको सबै निःशर्त, सशर्त, पूँजगत तथा चालू अनुदान रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिन अगाडि नै भुक्तानी दिनुपर्ने रकम भुक्तानी दिई आर्थिक कारोवार बन्द गर्नुपर्नेछ।

(ख) आर्थिक कारोवार बन्द गरेपछि बाँकी रहेको रकम गाउँपालिकाको सन्चित कोष खातामा फिर्ता गर्नुपर्नेछ। आयोजनाको भुक्तानी दिन बाँकी रकमको विवरण प्रमाणित गराई राख्नु पर्नेछ।

### परिच्छेद - ७ लेखा र लेखापरिक्षण

(३७) लेखा व्यवस्थापन : गाउँपालिकाको आन्तरिक नियन्त्रण, लेखापरिक्षण तथा बेरुजु असुल फरछ्यौट सम्बन्धी व्यवस्था औरही गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून, २०७४ को दफा १७, १८, १९ तथा २० बमोजिम हुनेछ।

### परिच्छेद - ८ सुशासन सम्बन्धिव्यवस्थापन

२७



(३८) उत्तरदायित्व सम्बन्धी व्यवस्था : स्थानीय निकायको सम्पूर्ण काम कार्यवाहीलाई सरल, सुव्यवस्थित, सेवाग्राहीमैत्री र जिम्मेवारसुक्त बनाई स्थानीय निकायलाई सेवाग्राहीप्रति उत्तरदायी गराउन देहाय बमोजिमको व्यवस्था गर्नुपर्नेछ :-

(१) "सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४" र सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६४ बमोजिम गरिनेछ।

(२) कार्यालयको कार्यमा विभिन्न विभाग, शाखा, कार्यालय, इकाईको कार्य जिम्मेवारी र उक्त शाखा इकाई कार्यालयमा काम गर्ने प्रत्येक कर्मचारीको काम, कर्तव्य र अधिकार एवम् जिम्मेवारी तोकौ काम गराउने व्यवस्था मिलाउनु पर्नेछ। यसरी जिम्मेवारी तोकेपछि सम्बन्धित शाखालाई कार्यसम्पादन मापन सूचकसँग समेत अन्तरसम्बन्ध स्थापित गर्नु पर्नेछ।

(३) कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्दा उक्त सूचकहरू अनुसार कार्य गरे नगरेको वस्तुगत मूल्याङ्कन गरी पुरस्कार र दण्ड दिने परिपाटी अवलम्बित गर्नुपर्नेछ।

(४) नागरिकप्रति उत्तरदायी भई व्यवहार गर्न, नागरिकका आधारभूत आवश्यकता र अधिकारहरूप्रति संवेदनशील भई प्रभावकारी सेवा प्रवाह गर्न, आफ्ना कर्मचारी एवम् पदाधिकारीहरूलाई अभिमुखीकरण गर्नुको साथै कार्यालयको कार्य वातावरणमा आवश्यक सुधार ल्याउनु पर्नेछ।

(५) नागरिकका विहित वा मौखिक गुनासाहरूलाई प्राथमिकता दिई सम्बोधन गर्न कर्मचारी तोकनु पर्नेछ। जिम्मेवार कर्मचारीले प्राप्त गुनासा र सुनुवाई गरेको विवरण चौमासिक रूपमा समीक्षा बैठकमा पेश गर्नु पर्नेछ।

(६) सूचनाको हकसम्बन्धी अधिकारलाई कार्यान्वयन गराउन प्रतिबद्ध रहनु पर्नेछ।

(७) स्थानीय निकायले आफूले संचालन गरेको कार्यक्रम वा आयोजना, सेवा प्रवाहको अवस्था आदिका बारेमा वर्षमा कम्तीमा दुई पटक सार्वजनिक सुनुवाई गर्नुपर्नेछ।

(८) सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, जनसम्बन्ध र नागरिक बडापत्रको व्यवस्थित गर्नेजस्ता कार्य गरी स्थानीय निकायलाई सेवाग्राहीप्रति उत्तरदायी गराउनुका साथै वित्तीय अनुशासन कायम गरिनेछ।

(९) व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा कार्यक्रमको भत्ता, नागरिक सरोकारका दैनिक सिफारिशजस्ता विषयहरूलाई प्राथमिकता दिई नागरिकलाई प्रवाह हुने सेवा सुगमिचित हुने व्यवस्था मिलाउनु पर्नेछ।

(१०) स्थानीय निकायको समय सेवा प्रवाह र आयोजनाको कार्यान्वयन सम्बन्धमा सम्बन्धित पक्षको चित्त नबुझेमा सम्बन्धित स्थानीय निकाय समक्ष उजुरी दिन सकिनेछ। त्यस्तो उजुरीको सुनुवाई गर्नु सम्बन्धित स्थानीय निकायका प्रमुखको कर्तव्य हुनेछ।

प्रमुख प्रशासकीय अधिकारी

२८

(११) स्थानीय निकायका कर्मचारीहरूको सम्पत्ति विवरण प्रचलित कानून बमोजिम आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र राष्ट्रिय सतर्कता केन्द्रले तोके बमोजिमको ढाँचामा व्यवस्थित गरी राख्नुपर्नेछ ।

(१२) स्थानीय निकायका पदाधिकारी एवम् कर्मचारीहरूको आचार संहिता पारित गराई लागू गर्नु गराउनु पर्नेछ ।

(१३) पारदर्शिता सम्बन्धी व्यवस्था :

स्थानीय निकायले आफूले गरेका काम कारवाहीलाई पारदर्शी ढंगले सञ्चालन गर्न देहाय बमोजिम व्यवस्था गर्नुपर्नेछ :-

(१) गाउँपालिकाले पाँच लाख वा सोभन्दा बढी लागत अनुमान भएका कार्यक्रम वा आयोजनाहरूको आयोजनाको नाम, लागत अनुमान, सम्झौता मिति, सम्पन्न हुने मिति, लाभान्वित जनसंख्या, लागत सहभागिताजस्ता विवरण सहितको सूचना पाटी सर्वसाधारणले देख्न सक्ने गरी योजनास्थलमा राख्नुपर्नेछ ।

(२) स्थानीय निकायबाट सञ्चालित कार्यक्रम, आयोजना तथा बजेट सबैले देख्न गरी सूचना पाटीमा टाँस्ने, सार्वजनिक गर्ने, स्थानीय सञ्चारका माध्यम एफ. एम. रेडियो मार्फत प्रचार प्रसार गर्ने कार्य गर्नुपर्नेछ ।

(३) स्थानीय निकायले आफ्नो आम्दानी तथा खर्च प्रत्येक चौमासिक र वार्षिक रूपमा विभिन्न माध्यमबाट सार्वजनिक गर्नुपर्नेछ ।

(४) स्थानीय निकायको वित्तीय एवम् भौतिक प्रगतिबारे सर्वसाधारण एवम् सरोकारवालालाई सुसूचित गराउनका लागि आवश्यक व्यवस्था मिलाउनु पर्नेछ ।

(५) आयोजना सम्पन्न भैसकेपछि त्यस्ता आयोजनाको सार्वजनिक परीक्षण गराउनुपर्नेछ । सार्वजनिक परीक्षण नभएसम्म अन्तिम किस्ता भुक्तानी दिइने छैन ।

(६) गाउँपालिकाले देहायका विषयहरू आफ्नो वेबसाइटमा राख्नुका अतिरिक्त स्थानीय वा राष्ट्रिय पत्रपत्रिका, एफ.एम. रेडियो लगायतका सञ्चार माध्यमहरूबाट सार्वजनिक गर्नुपर्नेछ :- (क) आवधिक तथा वार्षिक योजनाहरू, (ख) वार्षिक कार्यक्रम तथा बजेट, (ग) सबै प्रकारका आम्दानी, खर्च र चौमासिक र वार्षिक प्रगति विवरणहरू, (घ) गाउँपालिकाको वस्तुस्थिति फल्कने विभिन्न वस्तुगत सूचनाहरू, (ङ) गाउँसभा तथा गाउँकार्यपालिकाका सम्पूर्ण निर्णयहरू, (च) कार्यालयको संगठन संरचना, शाखागत जिम्मेवारी र सबै कर्मचारीको नाम नामेसी र कार्य विवरण, (छ) गाउँसभा वा गाउँकार्यपालिकाबाट पारित विनियम, कार्यविधि र निर्देशिका आदि, (ज) आफ्नो क्षेत्रमा कार्यरत विकास साभेदार संस्थाहरूको विवरण, (झ) अनुगमन तथा मूल्याङ्कनका प्रतिवेदनहरू, (ञ) सेवा प्रवाहसंग सम्बन्धित निवेदनको ढाँचा तथा फारामहरू, (ट) सामाजिक सुरक्षा भत्ता तथा बाल संरक्षण अनुदान प्राप्त गरेका व्यक्तिहरूको नाम नामेसी सहितको विवरण, (ठ) नागरिक बडापत्र ।

(४०) वित्तीय सुशासन जोखिम (फिड्युसियरी रिस्क) न्यूनीकरणसम्बन्धी व्यवस्था :

स्थानीय निकायको संस्थागत, आर्थिक, वित्तीय सुशासन एवम् विश्वसनीयता कायम गदै यस सम्बन्धी जोखिमहरू न्यूनीकरण गर्नका लागि देहाय बमोजिमको व्यवस्था गर्नु पर्नेछ :-

(क) पूँजगत रकमबाट लगानी निषेध गरिएका क्षेत्रमा गरिएको खर्च र तोकिएको सीमा बाहिर गरेको कन्ट्रिजेन्सी खर्चको निर्णय गर्ने पदाधिकारीबाट कानून बमोजिम सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।

(ख) उपभोक्ता समितिबाट संचालित कार्यक्रमको लेखा दुरुस्त राख्ने दायित्व सम्बन्धित उपभोक्ता समितिका प्रमुख, कोषाध्यक्ष र सदस्य सचिवको हुनेछ । लेखा दुरुस्त नराखेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।

(ग) भए गरेको कामलाई नगरेको भनी तथा नगरेको कामलाई गरेको भनी सिफारिश गर्ने, नाप जाँच प्राविधिक सुपरिवेक्षण गर्ने र अन्तिम मूल्याङ्कन गर्ने कर्मचारीलाई प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।

(घ) यस कार्यविधि बमोजिम सञ्चालन हुने कार्यक्रमको रकम दुरुपयोग भएको प्रमाणित भएमा सम्बन्धित पदाधिकारीबाट असुल उपर गरिनुको साथै त्यस्तो निर्णय गर्ने अधिकारीलाई प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।

(ङ) स्थानीय निकायको सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र नियमित गराउन सार्वजनिक खरिद ऐन र नियमावलीको पूर्ण पालना गर्दै विद्युतीय माध्यमबाट सञ्चालन गर्न प्रोत्साहन गर्नु पर्नेछ । टेन्कापट्टा प्रक्रियामा हुनसक्ने अनियमितता, भिलोमती र जबरजस्ती गर्नेजस्ता कानून विपरितका कार्यहरू निरूत्साहित गर्न स्थानीय प्रशासनले आवश्यक सहयोग गर्नुपर्नेछ ।

(च) स्थानीय सरकार सञ्चालन ऐन, नियम, प्रचलित कानून र यस कार्यविधि विपरित कुनै पनि कार्यक्रम वा क्रियाकलाप र सेवा प्रवाहसम्बन्धी कार्य सञ्चालन गर्न पाइनेछैन ।

(छ) कार्यक्रम वा आयोजनाहरूको यस कार्यविधिमा उल्लेख भए बमोजिम नियमित रूपमा अनुगमन, प्रतिवेदन तथा समीक्षा गर्नुपर्नेछ ।

(ज) नीतिगत एवम् कार्यक्रम वा आयोजना कार्यान्वयनमा हुनसक्ने अनियमितता, भ्रष्टाचार र अख्तियारको दुरुपयोग लगायत निहित स्वार्थका लागि कार्य गर्ने उपर प्रचलित कानून बमोजिम कारवाही गरिनेछ ।

(झ) स्थानीय निकायको हित विपरित टेन्का भेरिएसन गर्न वा मूल्य समायोजन गर्न वा स्वार्थ बाकिने काम गर्न पाइनेछैन ।

(ञ) प्रत्येक आर्थिक वर्षको वैशाख मसान्तपछि नयाँ आयोजना सम्झौता गर्न वा पेशकी उपलब्ध गराउन पाइने छैन । साथै रकम फ्रिज नगर्ने गलत मनसायले नियमभन्दा बढी पेशकी दिन वा अन्य खातामा रकमान्तर वा स्थानान्तरण गरेको पाइएमा त्यस्तो गर्ने कर्मचारीलाई कानून बमोजिम कारवाही हुनेछ ।



प्रमुख प्रशासकीय अधिकृत

(ट) आर्थिक वर्षको अन्तिम महिनामा पेष्की लिने वा दिने, रकमात्तर गर्ने, कार्यक्रम संशोधन गर्ने-जस्ता कार्यहरू गरेको पाइएमा त्यस्तो गर्ने कर्मचारीलाई प्रचलित कानून बमोजिम विभागीय सजाय हुनेछ ।

(ठ) स्थानीय निकायको परिषद्बाट वार्षिक कार्यक्रम वा आयोजना स्वीकृत गर्दा विषय क्षेत्रगत रूपमा एकमुट छुट्ट्याउने वा अवषडामा नराखी आयोजनागत रूपमा बजेट बाँडफाड गर्नुपर्नेछ ।

(ड) स्थानीय निकायबाट सञ्चालित कार्यक्रम वा आयोजनाको रकम उपभोक्ता समिति, ठेकेदार वा अन्य कार्यान्वयन गर्ने निकायबाट दुरुपयोग भएको पाइएमा वा अनुमानित लागतको तुलनामा गुणस्तरीय तवरबाट काम नभएको वा कम परिमाणमा काम भएको पाइएमा त्यस्तो कार्यमा संलग्न प्राविधिक कर्मचारी, व्यक्ति, पदाधिकारी वा निकायलाई भ्रष्टाचार निवारण ऐन, २०५९ एवम् प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।

### परिच्छेद - ९ विविध

(४१) विषयगत क्षेत्रको सशर्त अनुदानको कार्यान्वयन प्रचलित ऐन बमोजिम गरीनेछ ।

(४२) गैरसरकारी संस्थासम्बन्धी व्यवस्था :

(१) गैरसरकारी संघ संस्थाले आफूना कार्यक्रम वा आयोजन स्रोत गाउँपालिकामा परिचालन गर्दा ऐनको दफा २५ बमोजिम गर्नु पर्नेछ ।

(४३) निर्देशनको पालना : गाउँपालिकाले यस कार्यविधिमा प्रावधानहरूको अतिरिक्त बजेट अक्षितयारीमा तोकिएका शर्तहरू, मन्त्रालयबाट गरिएका परिपत्र एवम् निर्देशन र न्यूनतम शर्त तथा कार्यसम्पादन मापन कार्यविधिमा उल्लिखित प्रावधानहरूको समेत पालना गर्नु गराउनु पर्नेछ ।

(४४) खारेजी र बचाऊ :

(१) यस कार्यविधिमा प्रावधानहरूलाई कार्यान्वयन गर्दा यस कार्यविधि लागू हुनुभन्दा अघि सभाबाट स्वीकृत भएका कार्यक्रम र बजेटलाई सोही अनुसार सञ्चालन गर्न यस कार्यविधिले बाधा पुऱ्याएको मानिने छैन । तर यस कार्यविधिमा अन्य प्रावधानहरूको हकमा यसै कार्यविधिमा उल्लेख भए बमोजिम गर्नु गराउनु पर्नेछ । गाउँसभा तथा कार्यपालिकाबाट स्वीकृत भएका कार्यक्रम वा आयोजना सञ्चालन गर्दा र अन्य कार्यक्रम वा आयोजना स्वीकृत, कार्यान्वयनसम्बन्धी क्रियाकलाप गर्दा यस कार्यविधिमा प्रावधानहरूको समेत पालना गर्नुपर्नेछ ।

(२) यस कार्यविधिमा कुनै प्रावधानहरू प्रचलित कानून एवम् ऐन, नियमावलीसंग बाकिएका बाकिएको हदसम्म अमान्य हुनेछ ।

(३) यो कार्यविधि लागू हुनु भन्दा पहिले भए गरिएका कामकाजहरू यसै कार्यविधि बमोजिम भएको मानिनेछ ।

अनुसूची - १

निर्देशिकाको दफा (२०) को (१) संग सम्बन्धित

उपभोक्ता समिति र गाउँकार्यपालिका विच हुने सम्झौता एवं विवरण फारम

मिति :

सम्मोता



औरही गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, देउरी परवाहा धनुषा (यस पछि पहिलो पक्ष भनिएको) र औरही गाउँपालिका वडा नं. ( ) मा सञ्चालन हुने ..... आयोजनाका लागि मिति २०...../...../..... मा गठित उपभोक्ता समिति (यस पछि दोस्रो पक्ष भनिएको) बीच सो आयोजनाको कार्यान्वयन/सञ्चालनका सम्बन्धमा तपशील शर्तहरूको अधिनमा रही यो सम्झौता गरिएको छ ।

सम्मोताका शर्तहरू :

१. आयोजना कार्यक्रम सञ्चालन गर्दा प्रचलित ऐन कानून, नियम, निर्देशन, गाउँपालिकाबाट जारी नियम, निर्देशिका, गाउँपालिकाबाट जारी नियम, नियम, निर्देशिका, मापदण्डको पालना अक्षरस पालना गरी विनियोजित बजेटको परीधी विच रही अधिकतम जनसहभागितामा लक्ष्य हाँसील गर्न, मितव्ययी एवं पारदर्शी खर्च गर्नु गराउनु पर्नेछ ।
२. तोकिएको काम भन्दा बढी गर्ने वा काम नै नगरि वा वास्तविक कामभन्दा बढी काम गरेको देखाई अथवा कुनै आइटमको सङ्ग अर्को आइटमको कार्य पुरा गरेको देखाई लागत अनुमान भन्दा बढी रकम माग्न पाइने छैन । यस्तो कार्य गरिएको पाइएमा उक्त उपभोक्ता समिति वा लाभग्राही समुदायलाई कालो सूचीमा राखिनेछ ।
३. उपभोक्ता समिति वा लाभग्राही समुदायको खाता अध्यक्ष, सचिव र कोषाध्यक्षको समुक्त दस्तखतबाट सञ्चालन गर्नुपर्नेछ । खाता सञ्चालकको तिन पुस्ते खुलाई गाउँकार्यपालिकाको कार्यालयमा अभिलेख राखिनेछ ।
४. उपभोक्ता समिति वा लाभग्राही समुदायले आफूले प्रत्येक किस्तामा गरेको खर्चको सूचना कार्यालयले तोकेको ढाँचामा सार्वजनिक गरि गाउँकार्यपालिकाको कार्यालयमा समेत जानकारी गराउनुपर्नेछ ।
५. गाउँकार्यपालिकाको कार्यालयबाट निर्वाचित पदाधिकारी, कर्मचारीले जुनसुकै बेलापनि आयोजना कार्यान्वयन गर्ने उपभोक्ता समिति वा लाभग्राही समुदायको आर्थिक कारोबारको बारेमा जाँचपूजा वा निरीक्षण गर्न सक्नेछ ।
६. उपभोक्ता समिति वा लाभग्राही समुदायले आफ्नो खाताबाट आर्थिक कारोबारको भुक्तानी विद्या बैङ्क/वित्तिय संस्था मार्फत गर्नुपर्नेछ ।
७. श्रममुलक प्रविधिबाट कार्य गराउने गरी लागत अनुमान स्विकृत गराई सोही बमोजिम सम्झौता गरि मेशीनरी तथा उपकरणको प्रयोगबाट कार्य गरेको पाइएमा त्यस्तो उपभोक्ता समिति वा लाभग्राही समुदायसँग भएको सम्झौता रद्द गरि उपभोक्ता समिति वा लाभग्राही समुदायलाई भुक्तानी गरिएको रकम मुल्याङ्कन गरि बढी भएको रकम सरकारी बाँकी सरह श्रद्धल उपर गरिनेछ ।
८. आयोजना वा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति वा लाभग्राही समुदायले आयोजनाको भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन कार्यालयले निर्धारण गरेको ढाँचामा तोकिएको समयमा गाउँपालिकामा पठाउनुपर्नेछ ।
९. उपभोक्ता समिति वा लाभग्राही समुदायलाई गाउँपालिकाले प्राविधिक सहायता उपलब्ध गराउनेछ ।
१०. उपभोक्ता समिति/लाभग्राही समुदाय वा आयोजना कार्यक्रम सञ्चालन गर्ने निकायले समितिको निर्णयानुसार कार्यक्रम सञ्चालन गर्ने । गाउँपालिकाले तोकेको प्राविधिकले तयार गरेको लागत अनुमान र प्राविधिक सल्लाहको अधिनमा रही आयोजना/कार्यक्रम सञ्चालन गर्नु पर्नेछ ।

एम्ब प्रशासिक अधिकृत



११. उपभोक्ता समिति वा लाभग्राही समुदायले मासिक रूपमा बैठक बस्नुपर्ने, बैठकको निर्णय यस गाउँकार्यपालिकाको कार्यालयलाई जानकारी दिनुपर्ने, आयोजना संचालन, संरक्षण र मर्मत सम्भार गर्ने, आफूले जिम्मा लिएको काम गिनागिना समयमा सम्पन्न गर्न नसकेमा उपभोक्ता समिति वा लाभग्राही समुदायको निर्णय सहित थप म्याद माग गर्ने, कार्यक्रम कार्यान्वयन सँग सम्बन्धित सम्पूर्ण खर्चहरूको विल भर्नाई सुरक्षित राख्ने, सम्बन्धित कामको प्रगति विवरण गाउँपालिकालाई उपलब्ध गराउने कामको फरफारक गर्नु अघि समीक्षाको लागि लाभान्वित सम्पुर्णको आमभेला बोलाई उक्त बैठकको उपस्थिती र निर्णयको प्रतिलिपि गाउँपालिकामा पेश गर्ने।
१२. उपभोक्ता समिति वा लाभग्राही समुदायले गरेको कामको लागत मूल्य, कार्य, कार्यस्थल, लागेको रकम, उपभोक्ता समितिका पदाधिकारीको नाम, कार्य सुरु तथा सम्पन्न मिति समेत खुल्ने गरि सम्बन्धित कार्यस्थलमा सार्वजनिक परिषद्वरु तथा सार्वजनिक सुनुवाई गरि सोको प्रतिवेदन गाउँकार्यपालिकाको कार्यालयमा पेश गर्ने।
१३. उपभोक्ता समिति वा लाभग्राही समुदाय माफहत गरिएको निर्माण वा सञ्चालन गरेको कार्यक्रमको जानकारी स्थानीय जनताले माग गरेमा उक्त समितिले उपलब्ध गराउनुपर्नेछ। यसरी माग गरेको विवरण उपलब्ध नगराएको भनि सम्बन्धित उपभोक्ता समिति भंग गर्न माग गरेमा गाउँकार्यपालिकाले सो विषयमा सत्य तथ्य बुझि उपभोक्ता समिति/लाभग्राही समुदाय पुनर्गठन, समिति भंग गर्न वा अन्य माध्यमबाट कार्य सम्पन्न गर्न सक्नेछ।
१४. उपभोक्ता समिति/लाभग्राही समुदायले कामको लागि नियमानुसार लिएको पेशकी फर्छगीट गर्दा प्रथम किस्ताको प्राविधिक मूल्याङ्कन, सम्झौता अनुसारको नाप, जाँच र मूल्य खुल्नेको रनिङ विल, उपभोक्ता समितिको बैठकको प्रतिलिपि समेत राखी सम्बन्धित स्थानीय निकायमा निवेदन दिनुपर्नेछ। यस विवरणको आधारमा अधिल्लो पेशकी फर्छगीट गरि थप कामको मात्र अर्को किस्ता कायम गरि सोही बराबरको रकम उपलब्ध गराइनेछ। उपभोक्ता समिति स्वयंले प्रत्येक किस्तामा गरेको खर्चको सूचना सार्वजनिक स्थानमा टाँस गर्नुपर्नेछ।
१५. उपभोक्ता समिति/लाभग्राही समुदायले कार्य सम्पन्न गरेपछि प्राविधिक जाँचपास र कार्यसम्पन्न प्रतिवेदन प्राप्त गरि सम्बन्धित गाउँपालिकाका प्रतिनिधिको रोहबरमा सार्वजनिक परीक्षण गराउनु पर्नेछ। फरफारकको लागि उक्त सार्वजनिक परीक्षणको प्रतिवेदन समेत पेश गर्नुपर्नेछ। अन्तिम भुक्तानी बिँदा उक्त योजनाको फोटो र सो अनुसार निर्माण भएको हो भनि उपभोक्ता समितिको निर्णय तथा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष दस्तखत गरि सम्बन्धित फायलमा समावेश गर्नुपर्नेछ।
१६. कार्यक्रम वा आयोजनाको अन्तिम भुक्तानी एवं फरफारक गुन्रुपूर्व योजना तथा कार्यक्रम अनुगमन समिति र सम्बन्धित वार्ड को सिफारिस आवश्यक पर्नेछ।
१७. कार्यसम्पन्न भएपछि गाउँकार्यपालिकाले उक्त आयोजनाको रेखदेख मर्मत सम्भारको जिम्मेवारी समेत उक्त उपभोक्ता समितिलाई दिन सक्नेछ।
१८. आयोजनाको लगत :
१९. कार्य प्रारम्भ र सम्पन्न हुने अवधि :
२०. उपभोक्ता समितिले गर्ने योगदानको प्रकार र रकम :

२१. कार्यक्रम वा आयोजनाको अन्तिम फरफारक वा भुक्तानी बिँदा जम्मा लागतको ४ प्रतिशत ओभरहेड कन्ट्रिजेन्सी बापतको रकम र जनसहभागिता बापतको रकम कट्टा गरि दिइनेछ। अन्तिम भुक्तानी लिन आउँदा वा रनिङ विलको आधारमा भुक्तानी लिन आउँदा तोकिएका कागजात, विल, भर्पाई सक्कलै पेश गर्नु पर्नेछ।
२२. कार्यक्रम वा आयोजना फरफारक गर्दा यस सम्झौतामा उल्लिखित शर्त भन्दा बाहेकको अवस्थामा गरिने छैन।
२३. आयोजना वा कार्यक्रम सम्बन्धि हार्डिङ बोर्ड आयोजना सञ्चालन हुने स्थानमा यस कार्यविधिको अनुसूचीबमोजिम राख्नुपर्नेछ।

**ओरही गाउँकार्यपालिका/..... न वडा कार्यालय र उपभोक्ता समितिबीच भएको सम्झौता विवरण फारम**

समूह गठनमा समलग्न हुने लाभान्वित परिवार संख्या :  
उपभोक्ता समितिका पदाधिकारीको नाम ठेगाना :

अध्यक्ष :

सचिव :

कोषाध्यक्ष :

सदस्यहरू १

२

३

४

५

६

२. सम्झौता गर्ने पक्ष र आयोजना :

क) उपभोक्ता समिति सामुदायिक संस्थाको विवरण :

सम्झौता गर्ने संस्थाको तर्फबाट :

नाम :

पद :

ठेगाना :

ख) आयोजनाको विवरण :

१. आयोजनाको नाम :

३. उद्देश्य :

५. आयोजना सुरु हुने मिति :

२. ठेगाना :

४. आयोजना स्विकृत गर्ने निकाय :

६. आयोजना सम्पन्न हुने मिति :

२. आयोजनाको लगत सम्बन्धि विवरण :

क) लगत अनुमान रु :

ख) लागत ब्यहोर्ने श्रोत :

१. नेपाल सरकारबाट रु.

२. गाउँपालिका तर्फबाट रु.

३. वडा समितिबाट रु.

४. गैर सरकारी संघ संस्थाबाट रु.

५. समुदायमा आधारित संस्थाबाट रु.

६. विदेशी दातृ संघ संस्थाबाट रु.

७. उपभोक्ता समितिबाट रु.

**प्रमुख प्रशासकिय अधिकृत**



म) निर्माण सामग्री लागत  
खरिद गर्नुपर्ने  
जम्मा रु

सामानको नाम परिणाम  
१)  
२)  
३)  
४)

न) निर्माण सामग्री :

१. सम्बन्धित विषयगत शाखा वा कार्यालयबाट प्राप्त : इकाई परिणाम  
बडा समितिबाट  
उपभोक्ता समितिबाट  
नैरसरकारी संस्थाबाट  
समुदायमा आधारित संस्थाबाट  
अन्यबाट :

२. आयोजनाबाट लाभाञ्चित हुने :

१. घर परिवार संख्या :  
२. जनसंख्या :  
३. समुदाय :

३. उपभोक्ता समिति सम्बन्धि विवरण :

क) उपभोक्ता समिति गठन भएको मिति :  
ख) उपभोक्ता समिति वा नैरसरकारी संस्था वा समुदायमा आधारित पदाधिकारीको नामावली र ठेगाना :  
१. अध्यक्ष :  
२. सचिव :  
३. कोषाध्यक्ष :  
४. सदस्य :  
५. सदस्य :  
६. सदस्य :  
७. सदस्य :

ग) उपभोक्ता समिति गठन गर्दा उपस्थित लाभाञ्चितको संख्या :  
घ) उपभोक्ता समिति गठन गर्दा अनुपस्थित लाभाञ्चितको संख्या :  
ङ) आयोजना सञ्चालन सम्बन्धि अनुभव :

४. उपभोक्ता समिति वा सघ संस्थाको प्राप्त गर्ने किस्ता : पाँच लाख भन्दा माथि लागत अनुमान भएका किस्ता रकम  
फिन्दाको क्रम लागत अनुमानको विवरण प्रतिशत  
पहिलो : (पेरकी) लागत अनुमानको विवरण प्रतिशत  
दोस्रो : (६० प्रतिशत कार्य सम्पन्न भएपश्चात) प्रतिशत प्रतिवेदन अनुसार  
अन्तिम भुक्तानी : सम्पन्न भएको काम बराबरको कार्य सम्पन्न भए पश्चात

५. आयोजना मर्मत सम्भार व्यहोर्ने संस्था (मासिक, चौमासिक, वार्षिक श्रोत )

क) मर्मत सम्भारको जम्मा लिने समिति संस्थाको नाम :  
ख) जनश्रमदान : रु. शुल्कबाट रु. :  
घ) दस्तुर चन्दा रु. : लागत सहभागिता, चन्दा रु. :  
च) व्याज, अन्य बचत :

६. अन्य प्राविधिक र व्यवस्थापन सम्बन्धि :

क) ख) ग)  
आयोजना मिति : देखि सुरु गरि सम्ममा पुरा गराउने छौं ।  
उपयुक्त बृदाहरमा हामि पहिलो र दोश्रो पक्ष दुवै मञ्जूर भइ एक/एक प्रति सम्झौतामा हस्ताक्षर गरि बुझिलौं ।

गाउँकार्यपालिका/ बडा कार्यालयको तर्फबाट  
नाम :  
वर्ग :  
दस्ताखत :  
मिति :

उपभोक्ता समिति/ तर्फबाट  
नाम :  
वर्ग :  
दस्ताखत :  
मिति :

रोहबर :

नाम :  
पद : गाउँकार्यपालिका योजना शाखा प्रमुख/ बडा सचिव  
हस्ताक्षर

प्रमुख प्रशासकिय अधिकृत

अनुसूची - २  
निर्देशिकाको विषय (२०) को (तारीख सम्बन्धित)  
बुधवार पार्टीको समुदाय

सम्बन्धित स्थानीय विभागीय नाम	
आयोजनाको नाम :	प्रकृत/शैले
क्रमा सं :	१. गाउँपालिका :
संस्थापिका :	२. सानु विभाग :
३. सं. को नाम :	३. अन्य :
उपरोक्ता पार्टीको समुदायको नाम :	क. अनुसन्धान :
संस्था समूह संख्या :	ख. प्रिन्सी संरचना :
संस्था समूह संख्या :	ग. प्राथमिक संरचना :
आयोजना समूहको विवरण :	घ. नीति क्षेत्र संरचना :
	ङ. अन्य विवरण (नाम, उल्लेख गर्ने) संरचना :
	च. अन्य विवरण :
संवेदन समूह हुने विवरण	आयोजना समूहमा भएको विवरण

१. उपरोक्त समूह अनुसन्धान विभाग आयोजना समूहमा रहेको स्पष्ट हुने छ। २. साक्ष्य भन्दा माथिको आयोजना प्रवेदनमा यो प्रयोग हुनेछ।

अनुसूची - ३  
निर्देशिकाको विषय (२०) को (फा) संघ सम्बन्धित  
अनुसन्धान विभाग



क्र.सं.	सम्बन्धित प्रदान गर्ने आयोजना/संस्थाको नाम उपनाम	अनुसन्धान विभागको (सामग्री) विवरण	सम्बन्धित विवरण				प्रदानित गर्नेको विवरण (उपरोक्ता पार्टीको संख्या)
			अनुदान (रु.)	व्यय (रु.)	नया संख्या (रु.)	अन्य सामग्री संख्या (रु.)	

नोट: सम्बन्धितको रूपमा प्रदान गरिएको अनुदान, सामग्री र वार्षिक संख्याको हकमा यो बराबर हुनु बाटोमा उल्लेख गर्नु पर्ने छ।

*(Handwritten Signature)*  
प्रमुख प्रशासकिय अधिकृत

अनुसूची - ४

निर्देशिकाको दफा (२१) को (२) संग सम्बन्धित  
पदाधिकारी/कर्मचारीको सल्लाह एवं सुझाव/अनुगमन प्रतिवेदनको डाँचा  
मिति:

अनुगमन गर्ने पदाधिकारीको / कर्मचारीको नाम र पद:

(१) .....

(२) .....

(३) .....

आयोजनाको प्रगति स्थिति:

(१) मुख्य मुख्य कामको विवरण : .....

(२) भौतिक लक्ष्य (इकाई) : .....

(३) भौतिक प्रगति: .....

(४) प्रगति प्रतिशत : .....

(५) शर्ष भएको रकम : .....

सुझाव / प्रतिक्रिया:

(१) .....

(२) .....

(३) .....

उपरोक्ता समितिका पदाधिकारी तथा अन्य उपस्थित महानुभावहरूको उपस्थिती विवरण :

(१) .....

(२) .....

(३) .....

नोटहरू

नोट : आयोजनासंग सम्बन्धित गाउँपालिकाका पदाधिकारी, प्रतिनिधि, कर्मचारीहरूबाट तैला वेलामा आयोजनास्थलको निरीक्षण अनुगमन हुनेछ। त्यसको अनुगमनको विवरण सहित उपरोक्ता समितिलाई सल्लाह सुझाव प्रदान गरिने छ। उक्त विवरणमा विरोध गरी कामको गुणस्तर, नाप नक्सा आदिका बारेमा उल्लेख गर्नुका साथै उपरोक्ता समितिलाई दिनु पर्ने आवश्यक सुझावहरू समावेश हुनेछ। यसको अतिरिक्त रनिङ्ग बिल प्राप्त भएपछि सम्बन्धित प्राविधिकले दिने निर्देशन पनि यसै नोटमा समावेश गर्नुपर्नेछ।

अनुसूची- ५

निर्देशिकाको दफा २० को २ (५) संग सम्बन्धित  
उपरोक्ता समितिले गाउँकायपालिकामा मा पेश गर्नुपर्ने प्रगति विवरण

मिति: २०१७ ।



श्री औरही गाउँकायपालिकाको कार्यालय,

देउरी परवाहा, धनुषा।

विषय: प्रगति प्रतिवेदन पेश गरेको।

त्यस गाउँकायपालिका र हाम्रो बीच मिति ..... मा भएको सम्झौताको शर्त बमोजिम हामीले गरेको देहायको आयोजनाको कार्यप्रगति देहाय बमोजिम भएकोले प्रगति प्रतिवेदनसाथ आवश्यक बिल, भरपाई, उपभोक्ता समूह/समितिको निर्णय समेत संलग्न राखी यदेसाथ पेश गरेका छौं। ..... किस्ता भुक्तानी/जाँचपास फरफारक गरी पाउन अनुरोध गर्दछु।

तपसिल

१. आयोजनाको विवरण

आयोजनाको नाम:

बडा नं.:

टोल:

बस्ती:

उपभोक्ता समूहको अध्यक्ष:

सचिव:

२. आयोजनाको लागत:

प्राप्त अनुदान रकम रु. .... चन्दा रकम रु. ....

जनसहभागिता रकम रु. .... जम्मा रकम रु. ....

३. हालसम्मको खर्च रु.

क. स्थानीय निकायबाट प्राप्त रकम:

१. निर्माण सामग्रीमा (सिमेन्ट, छड, काठ, ढुंगा वा फुवा, मिट्टी, उपकरण आदि) रु. ....
२. ज्याला:- दल रु.- अचल रु. .... जम्मा रु. ....
३. मसलन्द सामान (कपि, क्लम, मसी, कागज आदि) रु. ....
४. दैनिक भ्रमण भत्ता (सम्झौतामा स्वीकृत भए) रु. ....
५. प्राविधिक निरीक्षण बापत खर्च (सम्झौतामा स्वीकृत भए) रु. ....
६. अन्य

ख. जनसहभागिताबाट व्यहोरिएको खर्च रु.:

श्रमको मूल्य बराबर रकम रु.

जिन्सी सामान मूल्य बराबर रकम रु.

कुल जम्मा रु.

  
प्रमदु प्रभासकिर आधिकृत

४. प्राथमिक प्रतिवेदन बमोजिम मूल्यांकन रकम रु.
५. उपभोक्ता समूहको निर्णय बमोजिम/समीक्षाबाट खर्च देखिएको रु.
६. कार्यान्वयनमा देखिएका मुख्य समस्याहरू:
  - क.
  - ख.
  - ग.
७. समाधानका उपायहरू
  - क.
  - ख.
  - ग.
८. स्थानीय निकाय एवं अन्य निकायबाट अनुगमन भए अनुगमनको सुझाव:
९. हाल माग गरेको किस्ता रकम रु.
१०. मुख्य खर्च प्रयोजन
११. प्राप्त रकम आयोजना बाहेक अन्य कार्यमा खर्च गर्ने गराउने छैनौं।

.....  
 प्रमाणित गर्ने सचिव कोषाध्यक्ष अध्यक्ष



श्री औरही गाउँकार्यपालिकाको कार्यालय,  
 देउरी परवाहा, धनुषा

अनुसूची- ६  
 (निर्देशिकाको नियम २० को २ (ग) संग सम्बन्धित)  
 खर्च सार्वजनिक सूचना फाराम

मिति: २० । ।

**खर्च सार्वजनिक सूचना फाराम**

मिति :

- |                                |   |
|--------------------------------|---|
| १. आयोजनाको नाम :-             | २. आयोजनाको स्थल :-                         |
| ३. विनियोजित बजेट :-           | ४. आयोजना स्विकृत भएको आ.व. :-              |
| ५. आयोजना सम्मोता भएको मिति :- | ६. काम सम्पन्न गर्नु पर्ने मिति :-          |
| ७. काम सम्पन्न भएको मिति :-    | ८. उ.स.को बैठकले खर्च स्वीकृत गरेको मिति :- |

**खर्च विवरण**

- |  |   |
|--|---|
| अ) अनुदानतर्फ                                  | आ) भ्रमदानतर्फ                          |
| क) निर्माण सामग्री (आयात गर्नु पर्ने सामान) :- | क) निर्माण सामग्री (स्थानीय सामग्री) :- |
| १.   | १.                                      |
| २.   | २.                                      |
| ३.   | ३.                                      |
| ४.   | ४.                                      |
| ख) कामदार विवरण :-                             | ख) कामदार विवरण :-                      |
| १. सिपालु दिन सङ्ख्या                          | १. सिपालु दिन सङ्ख्या                   |
| २. ज्यामी दिन सङ्ख्या                          | २. ज्यामी दिन सङ्ख्या                   |
| ग) ढुवानी विवरण :-                             | ग) ढुवानी विवरण :-                      |
| १. ट्रक / ट्रैक्टर भाडा                        | १. ट्रक / ट्रैक्टर भाडा                 |
| २. मानिसद्वारा ढुवानी                          | २. मानिसद्वारा ढुवानी                   |
| घ) मेशिन तथा औजार                              | घ) मेशिन तथा औजार                       |
| १.   | १.                                      |
| २.   | २.                                      |
| खर्च सार्वजनिक समयको उपस्थिति :-               | २. स्थानीय सामाजिक संघ संस्थातर्फ       |
| १. उपभोक्ता समिति / समूहका पदाधिकारीहरू        | क)                                      |
| क)   | ख)                                      |
| ख)   | ४२                                      |

*(Red Signature)*  
**प्रमुख प्रशासकीय अधिकृत**

ग) उपर्युक्त खर्च विवरण उपभोक्ता भेता तथा बैठकमा निर्णय गरी जानकारीको लागि तयार गरिएको ब्यहोरा प्रमाणित गरिएको छ । साथै उपभोक्ता तथा स्थानीय सामाजिक संघसंस्थाको रोहवरमा सम्पन्न आयोजनाको निर्माण कार्य सम्पन्न भएको र (ग) आयोजना बारे सार्वजनिक जानकारी सदै सरोकारवालाहरूलाई यस सूचना सार्वजनिक स्थलको सूचनापट्टीमा टाँस गरिएको छ ।

नोट: सार्वजनिक परिक्षण कार्यक्रममा उपस्थित सरोकारवालाको उपस्थिति अनिवार्य रूपमा संलग्न हुनुपर्नेछ ।

नाम :- ..... रोहवर  
 उपभोक्ता समितिको सचिव उपभोक्ता समितिको अध्यक्ष गाउँकार्यपालिकाको कर्मचारी/सम्बन्धित वडा सचिव



अनुसूची- ७

(निर्देशिकाको नियम २० को २ (ग) सँग सम्बन्धित)

सार्वजनिक परीक्षणका लागि उपभोक्ता समिति/सामुदायिक संस्थाले तयार गर्ने विवरणको ढाँचा

१. आयोजनाको नाम:

क) नाम:

ख) स्थल:

ग) लागत अनुमान:

घ) आयोजना शुरु हुने मिति:

ङ) आयोजना सम्पन्न हुने मिति:

२. उपभोक्ता समिति/सामुदायिक संस्थाको

क) नाम:

ख) अध्यक्षको नाम:

ग) सदस्य संख्या:

महिला:

पुरुष:

३. आम्दानी खर्चको विवरण:

क) आम्दानीतर्फ

आम्दानीको श्रोत (कहाबाट कति नगद तथा जिन्सी प्राप्त भयो खुलाउने)	रकम वा परिमाण	कैफियत

ख) खर्चतर्फ

खर्चको विवरण	दर	परिमाण	जम्मा
खर्चको विवरण			
१. सामग्री (के के सामग्री खरिद भयो ?)			
२. ज्याला (केमा कति ज्याला भुक्तानी भयो?)			
३. श्रमदान (कति जनाले श्रमदान गरे?)			
४. व्यवस्थापन खर्च (दुवानी तथा अन्य खर्च)			

ग) मीठवात

*(Red Stamp)*  
 प्रमुख प्रशासकीय अधिकृत

विवरण	रकम वा परिमाण	कैफियत
१. नगर		
बैंक		
व्यक्तिको जिम्मा		
२. सामग्रीहरू		

प) भुक्तानी विवरण

विवरण	रकम वा परिमाण

४. सम्पन्न आयोजनाको तथ्य तथा प्रगति विवरण

कामको विवरण	तथ्य	प्रगति

५. आयोजनाले पुऱ्याएको लाभ तथा प्रत्यक्ष रुपमा साभान्वित जनसंख्या (आयोजना संचालन भएको स्थानका उपभोक्ताहरू) ।
६. आयोजना संचालन गर्दा आयोजक संस्थामा कामको जिम्मेवारी बाडफाड (कस कसले कस्तो कस्तो कामको जिम्मेवारी लिएका थिए? खुलाउने)
- | कोषाध्यक्ष | सचिव | अध्यक्ष |
|------------|------|---------|
|            |      |         |



श्री औरही गाउँकार्यपालिकाको कार्यालय,  
देउरी परवाहा, धनुषा।

अनुसूची- ८  
(निर्देशिकाको नियम २० को २ (त) संग सम्बन्धित)  
योजना अनुगमन समितिको सिफारिस

मिति: २० । । .

**विषय: योजना अनुगमन समितिको सिफारिस सम्बन्धमा ।**

प्रस्तुत विषयको सम्बन्धमा यस ..... योजना/आयोजना मिति २०७४।.....देखी संचालन भई मिति २०७४।..... गते सम्म प्राविधिक लगत ईन्ट्रिमेन्ट बमोजिम रु. ....को कार्य चुस्त, दुर्लभ तथा पारदर्शिता एवं प्रभावकारीताका साथ सम्पन्न भएको र हामी तपशिलका अनुगमन तथा मूल्यांकन समितिका पदाधिकारीहरूले योजना स्थलमा नै उपस्थित भई अनुगमन गरिएको हुँदा प्राविधिक मूल्यांकन प्रतिवेदन र खर्चको विवरण भर्पाईको आधारमा उक्त योजना फरफारक गरि रकम भुक्तानी गरि दिनु हुन यस सिफारिसका साथ अनुरोध छ ।

तपशिल	पद	हस्ताक्षर
श्री .....	.....	.....

श्री प्राविधिक शाखा प्रमुख तथा प्रतिनिधि ..... रा.पा. कार्यालय .....

श्री प्रमुख प्रशासकीय अधिकृत तथा निजले तोकेको कर्मचारी ..... रा.पा. कार्यालय .....

प्रसाधिकरण गर्ने :

*(Signature)*  
०६/११/०६  
प्रमुख प्रशासकीय अधिकृत